

वित्तीय व्यवस्थापन सुधार योजना

(Financial Management Improvement Plan-FMIP)

(२०७९/८० – २०८३/८४)



प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
राप्ती उपत्यका (देउखुरी), दाङ
असोज, २०७९





मा. इन्द्रजित थारु
मन्त्री

प्रदेश सरकार
लुम्बिनी प्रदेश

स्वास्थ्य मन्त्रालय

राप्ती उपत्यका (देउखुरी) दाङ्ग



शुभकामना

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा अङ्गिकार गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने प्रत्याभूति गरेको छ । स्वास्थ्य सेवामा सबैको समान पहुँचको व्यवस्था गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हकको व्यवस्था गरेको छ । नागरिकलाई स्वस्थ बनाउनका लागि सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्दै गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवामा समान पहुँच बढाउँदै सबैको स्वस्थ जीवन प्रत्याभुत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व रहेको छ । यस्तो दायित्व पुरा गर्न वित्तीय व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उपलब्ध स्रोत र साधनको व्यवस्थापन गर्नको लागि वित्तीय व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । वित्तीय व्यवस्थापन प्रणालीलाई बढी जिम्मेवार तथा उत्तरदायी बनाउन लुम्बिनी प्रदेश सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ तथा आर्थिक कार्यविधि नियमावली, २०७६ कार्यान्वयनमा ल्याएको र ऐन तथा नियमावलीले खास गरेर वित्तीय उत्तरदायित्व, जिम्मेवारी र जवाफदेहिता सम्बन्धमा विशेष रूपले जोड दिएको छ ।

सार्वजनिक वित्तीय व्यवस्थापनको उद्देश्य राजश्व संकलन, बजेट तर्जुमा, स्वीकृति, निकासा, खर्च, लेखा, प्रतिवेदन सम्बन्धी कानूनी व्यवस्थाको पालना गरी कुशल एवं प्रभावकारी रूपमा सार्वजनिक सेवाहरू प्रदान गरी वित्तीय सुशासन कायम गर्नु हो । सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीले सार्वजनिक खर्च गर्दा वित्तीय जोखिमहरू (Fiduciary Risks) न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । वित्तीय सुशासनको मापन गर्ने महत्वपूर्ण औजार लेखापरीक्षण हो । लेखापरीक्षणले वित्तीय कारोवारसंग सम्बन्धित लेखा, कागजात, अभिलेख एवं कानूनको पालना भए नभएको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष रूपले नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी जाँच गरिने हुँदा आर्थिक प्रशासनमा जवाफदेहिता तथा पारदर्शिता प्रवर्धन गरी वित्तीय सुशासनमा टेवा पुर्‍याउने कार्यमा सहयोग पुग्ने अपेक्षा वित्तीय व्यवस्थापनमा गरिएको हुन्छ ।

यिनै कुराहरूलाई दृष्टिगत गरी यस स्वास्थ्य मन्त्रालयले मन्त्रालय एवं मातहत निकायहरूको वित्तीय व्यवस्थापनमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्दै समग्र वित्तीय व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले यो वित्तीय व्यवस्थापन सुधार योजना तयार गरेको छ । यस सुधार योजनामा उल्लेखित प्रावधानहरूको परिपालनले यस मन्त्रालय र अन्तर्गत निकायहरूको वित्तीय व्यवस्थापनमा उल्लेखनीय सुधार हुन सक्ने अपेक्षा लिएको छु ।

यो वित्तीय व्यवस्थापन सुधार योजना तयार गर्न यस मन्त्रालय तथा अन्तर्गतका निकायका संलग्न पदाधिकारी तथा सम्बद्ध कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु । साथै यो सुधार योजना तयार गर्ने कार्यमा प्राविधिक सहयोग उपलब्ध गराउने नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (NHSSP) तथा सो कार्यक्रमका सम्बद्ध कर्मचारीहरू समेतलाई विशेष धन्यवाद दिन चाहन्छु ।

२६ असोज, २०७९

मा. इन्द्रजित थारु
मन्त्री



प्रदेश सरकार
लुम्बिनी प्रदेश

स्वास्थ्य मन्त्रालय

राप्ती उपत्यका (देउखुरी) दाङ्ग

पत्र संख्या: २०७९/०८०




मन्तव्य

उपलब्ध स्रोत र साधनको दीगो एवं विवेकपूर्ण परिचालन गर्दै प्रणालीगत सुधार तथा सक्षम कार्यशैलीका माध्यमबाट समयमै निर्धारित लक्ष्य हासिल गर्नु आजको आवश्यकता हो । यसका लागि एउटा योजनावद्ध एवं सुदृढ वित्तीय व्यवस्थापन हुन जरुरी छ । सार्वजनिक वित्त व्यवस्थापनको उद्देश्य राजस्व संकलन, बजेट तर्जुमा, स्वीकृति, निकासा, खर्च, लेखा, प्रतिवेदन सम्बन्धी कानूनी व्यवस्थाको पालना गरी कुशल एवं प्रभावकारी रूपमा सार्वजनिक सेवाहरू प्रदान गरी वित्तीय सुशासन कायम गर्नु हो । संघीय संचित कोष र अन्य सरकारी कोषको संचालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोवारहरूको लेखांकन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधिलाई व्यवस्थित गरी संघीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र संघ, प्रदेश तथा स्थानीय तहको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने उद्देश्यले नेपाल सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली कार्यान्वयनमा ल्याएको छ । संघीय कानून अनुरूप नै यस लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।

वित्तीय व्यवस्थापनलाई व्यवस्थित, क्रमबद्ध, दक्ष एवं प्रभावकारी रूपमा संचालन गर्नका लागि यस मन्त्रालयबाट समय समयमा सुधारका प्रयासहरू भएका छन् । यस मन्त्रालयको वित्तीय व्यवस्थापनलाई अझ बढी सक्षम, भरपर्दो, पारदर्शी र विश्वसनीय बनाउनका लागि यो वित्तीय व्यवस्थापन सुधार योजना (Financial Management Improvement Plan-FMIP) तयार गरिएको छ । यो योजना तयार गर्दा विश्वव्यापी रूपमा मान्य सूचकहरूको आधारमा सन् २०१५ मा गरिएको नेपाल "सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (Public Expenditure and Financial Accountability- PEFA)" को लेखाजोखा (Assesment) प्रतिवेदनमा सुझाइएका सुधारलाई समेतलाई ध्यान दिई तयार गरिएको छ । यो योजनाको मस्यौदा तयार गर्दा विभिन्न ऐन नियममा रहेका कानूनी व्यवस्था, महालेखापरीक्षकको वार्षिक प्रतिवेदनहरूमा उल्लेख भएका सुझावहरू, मस्यौदा तयार गर्नु पूर्व तथा मस्यौदा तयार भई सकेपछि गरिएको कार्यशाला गोष्ठीबाट प्राप्त सुझावहरू समेतका आधारमा तयार गरिएको छ । यस वित्तीय व्यवस्थापन सुधार योजनाको मूल उद्देश्य यस मन्त्रालय र अन्तर्गत निकायहरूको समग्र वित्तीय अनुशासन पालना गर्ने, स्रोत साधनहरूको रणनीतिक बाँडफाँड, स्रोतको प्रयोगमा प्रभावकारिता, कुशलता, पारदर्शिता र जवाफदेहिता पालना गर्ने, सेवा प्रवाहमा सुधार गर्ने, र वित्तीय जोखिमहरू घटाउने रहेका छन् । यो वित्तीय व्यवस्थापन सुधार योजना यसै प्रदेश अन्तर्गतका अन्य निकायहरू तथा स्थानीय तहले पनि यसलाई नमूनाको रूपमा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।

अन्तमा, यो योजना तयार गर्दा आफ्नु अमूल्य सुझावहरू प्रदान गर्ने सम्बन्धित विज्ञहरू, यस मन्त्रालयका नीति तथा योजना शाखा र आर्थिक प्रशासन शाखा लगायतका सम्बद्ध कर्मचारीहरू र विभिन्न मन्त्रालय, आयोग, कार्यालयबाट सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु । यो वित्तीय सुधार योजना तयार गर्न प्राविधिक सहयोग पुर्याउने नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (NHSSP) टिमलाई विशेष धन्यवाद दिन चाहन्छु ।

२६ असोज, २०७९


.....
(डा. विकास देवकोटा)
सचिव

वित्तीय व्यवस्थापन सुधार योजना

बिषय सूची

भाग १ परिचय	१
१. पृष्ठभूमि.....	१
२. वित्तीय व्यवस्थापन सुधार योजना	२
३. वित्तीय व्यवस्थापन सुधार योजनाको उद्देश्य	२
४. सार्वजनिक वित्तीय व्यवस्थापनका आधारहरु	३
५. संघीय ऐन तथा नियमावली.....	३
६. प्रदेशस्तरीय नीति, ऐन तथा नियमावली.....	३
७. मन्त्रालयको स्थापना	४
८. मन्त्रालय र मातहत निकायहरूको संरचना.....	४
९. वित्तीय व्यवस्थापनमा मन्त्रालयबाट भएका पहलहरू.....	४
१०. लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रको बजेट र खर्च	५
११. लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रको लेखापरीक्षण तथा बेरूजू	६
१२. महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित बेरूजूका प्रकृति.....	६
१३. वित्तीय व्यवस्थापनमा भएका कमीकमजोरीहरू.....	७
१४. वित्तीय व्यवस्थापन सुधार योजनाको अपेक्षाकृत परिणाम.....	७
१५. मन्त्रालयको वित्तीय व्यवस्थापन सुधार योजनाको रूपरेखा.....	८
भाग २ वित्तीय व्यवस्थापन सुधार योजना	१०
अनुसूची १ स्वास्थ्य मन्त्रालयको संगठन तालिका.....	५०
अनुसूची २ स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूको विवरण	५१
अनुसूची ३ वित्तीय व्यवस्थापन सुधार योजना मस्यौदा तर्जुमा अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरू.....	५३
अनुसूची ४ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरू.....	५४
अनुसूची ५ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर सुझाव समूह विभाजन.....	५५
अनुसूची ६ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर अन्तरक्रियात्मक कार्यक्रम झलकहरु.....	५६
ग्रन्थसूची	५७

संक्षेपीकरण :

आ.का.ऐ.	: आर्थिक कार्यविधि ऐन
आ.का.वि.उ.ऐ.	: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
आ.का.वि.उ.नि.	: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली
आ.व.	: आर्थिक वर्ष
अ.त.स.मं	: अर्थ तथा सहकारी मन्त्रालय
आ.ले.प.	: आन्तरिक लेखापरीक्षण
प्र.ले.इ.का/को.ले.नि.का.	: प्रदेश लेखा इकाई कार्यालय/कोष तथा लेखा नियन्त्रक कार्यालय
पेफा (PEFA)	: सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व
प्र.ले.नि.का.	: प्रदेश लेखा नियन्त्रक कार्यालय
बे.फ.अ.स.	: बेरूजू फ्लयौट अनुगमन समिति
म.ले.नि.का.	: महालेखा नियन्त्रक कार्यालय
म.ले.प	: महालेखापरीक्षक
ले.प.	: लेखापरीक्षण
सं.प.	: संपरीक्षण
सा.ले.स.	: सार्वजनिक लेखा समिति

वित्तीय व्यवस्थापन सुधार योजना

भाग १ परिचय

१. पृष्ठभूमि

स्रोत साधन तथा सम्पत्तिको मितव्ययिता, दक्षता र प्रभावकारी रूपमा उपयोग गर्न र हानि नोक्सानी न्यूनीकरण गर्न तथा जिम्मेवार पदाधिकारीमा वित्तीय उत्तरदायित्व तथा जिम्मेवारी वहन गराई आर्थिक अनुशासन कायम गर्न, वित्तीय पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न गरिएको प्रणाली नै सार्वजनिक वित्तीय व्यवस्थापन हो । सार्वजनिक वित्तीय व्यवस्थापन नियम, निकाय तथा प्रक्रियाहरूको यस्तो एक संयोजन (Set) हो जसले राजश्व संकलन देखि बजेट निर्माण तथा सार्वजनिक खर्चको अनुगमन सम्मका सबै क्षेत्रहरूमा सार्वजनिक कोषको प्रयोगलाई कुशल एवं प्रभावकारी रूपमा सञ्चालन गर्दछ । सार्वजनिक वित्तीय व्यवस्थापनले सामान्य तथा वार्षिक बजेट चक्रका तत्वहरू बजेट निर्माण, बजेट कार्यान्वयन, लेखा र प्रतिवेदन, बाह्य सुरक्षा तथा लेखापरीक्षण, आन्तरिक नियन्त्रण जस्ता विषयहरू व्यवस्थित एवं पारदर्शी रूपमा संचालन गर्ने लक्ष्य राखेको हुन्छ । यस अर्थमा सरकारको बजेट, राजश्व, खर्च ऋण, लगानी, शोधभर्ना, खरिद व्यवस्था र अन्य महत्वपूर्ण वित्तीय पक्षहरू जस्तै: लेखांकन, अभिलेखीकरण, वित्तीय प्रतिवेदन प्रणाली नै सार्वजनिक वित्तीय व्यवस्थापन हो ।

दीर्घकालिन योजनाको सफल कार्यान्वयन, जातिगत र क्षेत्रगत सन्तुलित विकास, लैंगिक समानतामा वृद्धि, सामाजिक रूपान्तरण तथा जनतालाई सरल ढंगबाट सार्वजनिक सेवाहरू उपलब्ध गराई गरिवी घटाउन वित्तीय व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्दछ । राजश्व संकलनमा वृद्धि गर्ने, प्राथमिकता प्राप्त क्षेत्रमा मात्र बजेट खर्च गरी बजेट घाटा कम गर्ने, सार्वजनिक ऋणमा कटौती गर्ने, कम बजेट खर्चमा जनतालाई प्रभावकारी ढंगबाट सार्वजनिक सेवाहरू उपलब्ध गराई बजेटको उच्चतम प्रयोग गरी पारदर्शी र जनताप्रति उत्तरदायी सरकारको निर्माण गर्नु सार्वजनिक वित्तीय व्यवस्थापनको उद्देश्य हो ।

सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीले सार्वजनिक खर्चमा रहेका वित्तीय जोखिमहरू (Fiduciary Risks) न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । वित्तीय सुशासनको मापन गर्ने महत्वपूर्ण औजार लेखापरीक्षण हो । लेखापरीक्षणले वित्तीय कारोवारससँग सम्बन्धित लेखा, कागजात, अभिलेख एवं कानूनको पालना भए नभएको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष रूपले नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी गरिने हुँदा आर्थिक प्रशासनमा जवाफदेहिता, पारदर्शिता प्रवर्धन गरी वित्तीय सुशासनमा टेवा पु—याउने कार्यमा सहयोग पुग्ने अपेक्षा वित्तीय व्यवस्थापनमा गरिएको हुन्छ ।

सार्वजनिक वित्तीय व्यवस्थापनको उद्देश्य राजश्व संकलन, बजेट तर्जुमा, स्वीकृति, निकास, खर्च, लेखा, प्रतिवेदन सम्बन्धी कानूनी व्यवस्थाको पालना गरी कुशल एवं प्रभावकारी रूपमा सार्वजनिक सेवाहरू प्रदान गरी वित्तीय सुशासन कायम गर्नु हो । नेपाल सरकारले संघीय संचित कोष र अन्य सरकारी कोषको संचालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकास तथा खर्च, आर्थिक कारोवारहरूको लेखांकन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधिलाई व्यवस्थित गरी संघीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र संघ, प्रदेश तथा स्थानीय तहको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने उद्देश्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ कार्यान्वयनमा ल्याएको छ । यसको अतिरिक्त लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ जारी

गरेको तथा सो ऐन,मा समयानुकूल सुधार गर्न प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७९ मन्त्रपरिषद्ले स्वीकृत प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी मौलिक हकको (धारा ३५) अन्तर्गत व्यवस्था गरेको छ । साथै आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने कुरा प्रत्याभूति गरेको छ । संविधानले प्रत्याभूति गरेको लक्ष्य प्राप्तिका लागि वित्तीय व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

२. वित्तीय व्यवस्थापन सुधार योजना

वित्तीय व्यवस्थापन सुधार योजना (FMIP) कुनै पनि संस्थाको वित्तीय स्थिति सुधार गर्न एउटा निश्चित अवधिमा लिइने योजनावद्ध पहलहरूको विवरण हो । यस सन्दर्भमा भन्नु पर्दा वित्तीय व्यवस्थापनका सम्बन्धमा गरिएका व्यवस्थाहरू (नीति, ऐन, नियम, कार्यविधि) लाई प्रभावकारी एवं नतिजामूलक रूपमा पारदर्शिता एवं जिम्मेवारी ढंगबाट तोकिएको समयमा तोकिएको लक्ष्य पुरा गर्ने गरी संचालन गरिने वित्तीय क्रियाकलापहरू श्रृंखलावद्ध रूपमा संचालन गर्नु नै वित्तीय व्यवस्थापन सुधार योजना हो । सुधार योजनामा के कस्ता वित्तीय क्रियाकलापहरू संचालन गरिन्छ, जिम्मेवार व्यक्ति को हो, कुन समयमा कार्य सपन्न गरिन्छ, यसको सूचक तथा आधारहरू स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । साथै यसमा समय समयमा अनुगमन गरी समय सापेक्ष पुनरावलोकन गर्दै निरन्तर सुधार गर्ने गरिन्छ । यिनै कुराहरूलाई मध्यनजर गरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बजेट तथा योजना, लेखा प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय प्रतिवेदन, अनुगमन र लेखापरीक्षण सम्बन्धी हालको अभ्यासहरूलाई बलियो बनाउन, देखिएका कमी कमजोरीमा सुधार गर्न, वित्तीय जोखिमहरू (Fiduciary Risks) न्यूनीकरण गर्न तथा प्रदेश स्वास्थ्य निकायहरूमा योजना तथा वित्तीय व्यवस्थापन क्षेत्रमा काम गर्ने मानव संसाधनको क्षमता अभिवृद्धि गर्ने ध्येय समेत राखेको छ ।

सार्वजनिक वित्तीय व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व अर्थात् पेफा (Public Expenditure Financial Accountability -PEFA) ढाँचामा उल्लेखित विषयवस्तुहरूलाई यस वित्तीय व्यवस्थापन सुधार योजनाले आत्मसाथ गरेको छ । देशको सार्वजनिक खर्च प्रणालीलाई सुदृढ बनाउने आधारभूत संयन्त्र नै सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) हो । पेफा कार्यसम्पादन मापन संरचनामा निम्न विषयहरू समेटी कार्यसम्पादन मापन गर्ने गरिन्छ:

१. बजेटको विश्वसनीयता (Budget Reliability/Credibility)
२. बजेटको व्यापकता (Comprehensiveness and Transparency of Public Finance)
३. नीतिमा आधारित बजेट (Policy Based Budgeting)
४. बजेट कार्यान्वयनमा पूर्वानुमान र नियन्त्रण कायम गर्न सकिने (Predictability & Control in Budget Execution)
५. लेखापालन, अभिलेखाङ्कन र प्रतिवेदन (Accounting & Reporting)
६. लेखापरीक्षण तथा बाह्य निगरानी (External Scrutiny and Audit)
७. दाताको व्यवहार/प्रचलन (Donor Practice)

३. वित्तीय व्यवस्थापन सुधार योजनाको उद्देश्य

प्रदेश स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्नुको साथै संविधान प्रदत्त निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने एवं नागरिकले सर्वसुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा उचित मूल्यमा प्राप्त गर्नका लागि लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय एवं अन्तर्गतका निकायहरूको समग्र वित्तीय व्यवस्थापनमा सुधार गरी वित्तीय जोखिमहरू (Fiduciary risk) कम गर्नु र Value for money कायम गर्नु यस वित्तीय व्यवस्थापन सुधार योजनाको मुख्य उद्देश्य रहेको छ । बूदागत रूपमा भन्नुपर्दा यसका उद्देश्यहरू निम्नानुसार रहेका छन्

- बजेट तर्जुमा प्रणालीमा सुधार गर्नु, (एकीकृत बजेट र खर्च)
- विकास साझेदारबाट प्राप्त हुने सहयोग सहित स्वास्थ्य क्षेत्रको बजेटको पूर्वानुमानमा सुधार गर्नु,
- आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्नु,
- आन्तरिक लेखापरीक्षण नियमित तथा प्रभावकारी बनाउनु,
- आन्तरिक लेखापरीक्षणबाट औल्याइएका अनियमितताहरूलाई अन्तिम लेखापरीक्षणको समय अगावै सुधार गर्ने परिपाटीको विकास गर्ने,
- वित्तीय लेखांकन तथा प्रतिवेदन प्रणालीमा समयसापेक्ष सुधार गर्नु,
- लेखापरीक्षणबाट औल्याइएका अनियमितताहरूलाई समयमा नै सम्बोधन हुने परिपाटीको विकास गरी लेखापरीक्षण हुंदा हुने बेरुजूलाई न्यूनीकरण गर्नु,
- स्वास्थ्य क्षेत्रको सार्वजनिक सम्पत्ति व्यवस्थापनमा सुधार गर्नु,
- वित्तीय उत्तरदायित्व पालनाको पारदर्शिता तथा खुलासा गर्नु,
- वित्तीय कानूनको पालना गर्नु गराउनु,
- कार्यक्रममा दोहोरोपना हटाउनु,
- वित्तीय व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै कर्मचारीहरूको क्षमताको विकास गर्नु,
- स्थानीय निकायका लागि मार्गदर्शनको रूपमा उपयोग हुन सक्ने गराउनु ।

४. सार्वजनिक वित्तीय व्यवस्थापनका आधारहरू

नेपालको संविधानले संघीय, प्रदेश र स्थानीय सरकारको सार्वजनिक वित्तीय व्यवस्थापन सञ्चालनका लागि छुट्टा छुट्टै आर्थिक कार्य प्रणालीको व्यवस्था गरेको छ । साथै स्रोत परिचालन, कोष व्यवस्थापन, सार्वजनिक खर्च, लेखा, आन्तरिक नियन्त्रण, प्रतिवेदन, र लेखापरीक्षणको अंगको समेत संवैधानिक व्यवस्था गरेको छ । जुन निम्नानुसार रहेको छ ।

- भाग १० संघीय आर्थिक कार्य प्रणाली
- भाग १६ प्रदेश आर्थिक कार्य प्रणाली
- भाग १९ स्थानीय आर्थिक कार्य प्रणाली
- भाग २३ महालेखापरीक्षक (लेखापरीक्षण)

५. संघीय ऐन तथा नियमावली

- नेपाल सरकारबाट स्वीकृत कार्य विस्तृतिकरण प्रतिवेदन
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७
- लेखापरीक्षण ऐन, २०७५
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- भ्रमण खर्च नियमावली, २०६४
- सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४
- राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४ तथा नियमावली २०७६

६. प्रदेशस्तरीय नीति, ऐन तथा नियमावली

- प्रदेश स्वास्थ्य नीति, २०७७
- स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरन्नोति ऐन, २०७६
- स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरन्नोति नियमावली, २०७७
- प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७८

- प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४
- प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७९ (प्रदेश सभामा विचाराधिन)
- प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५
- प्रदेश संचित कोष सञ्चालन कार्यविधि, २०७४
- प्रदेश सार्वजनिक खरिद नियमावली, २०७६
- सार्वजनिक खर्च व्यावस्थापन निर्देशिका, २०७९
- प्रदेश सुशासन ऐन, २०७६ र नियमावली, २०७७
- लुम्बिनी प्रदेश वित्तिय सुशासन जोखिम मुल्यांकन कार्यविधि, २०७८
- संगठन संरचना र दरवन्दी व्यावस्थापनसम्बन्धी कार्यविधि, २०७६
- तथ्यांक ऐन, २०७५
- प्रदेश तथ्यांक नियमावली, २०७८
- प्रशासकिय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यावस्था गर्न बनेको ऐन, २०७५

७. मन्त्रालयको स्थापना

हालको स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य सम्बन्धी कार्यहरू गर्नका लागि शुरुमा २०७४ फाल्गुणमा ३ मा स्थापना हुँदा सामाजिक विकास मन्त्रालयको नामबाट स्थापना भएको, २०७८ साल बैशाख ६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र २०७८ साल भाद्र ३ मा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय हुँदै २०७९ साल श्रावण १ मा स्वास्थ्य मन्त्रालय भएको हो । मन्त्रालयको संगठन तालिका अनुसूची १ मा उल्लेख गरिएको छ ।

८. मन्त्रालय र मातहत निकायहरूको संरचना

मन्त्रालय र मातहत निकायहरूको संरचना देहाय बमोजिम रहेको छ । यसको पूर्ण विवरण अनुसूची २ मा दिइएको छ ।

निकाय	संख्या
मन्त्रालय	५ वटा महाशाखा तथा विभिन्न शाखाहरू
स्वास्थ्य निर्देशनालय	१
स्वास्थ्य तालिम केन्द्र	१
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र	१
प्रदेश जनस्वास्थ्य प्रयोगशाला	१
स्वास्थ्य कार्यालय	१२
आयुर्वेद चिकित्सालय	२
प्रादेशिक आयुर्वेद चिकित्सालय	१
आयुर्वेद केन्द्र	१०
प्रादेशिक अस्पताल २	२
अस्पताल	११

९. वित्तीय व्यवस्थापनमा मन्त्रालयबाट भएका पहलहरू

नेपालको संविधानको धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार (मन्त्रपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य

सम्बन्धी कार्यहरू साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ मा भएको संशोधन जारी भए पश्चात स्वास्थ्य सम्बन्धी विषय हेर्ने छुट्टै मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय स्थापना भएको हो। प्रदेश स्थापनाको तेस्रो वर्षमा आइपुग्दा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले समग्र प्रदेशको स्वास्थ्य क्षेत्रहेर्ने गरी स्थापना भई कार्य प्रारम्भ गरेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापनलाई व्यवस्थित, क्रमवद् एवं प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि मन्त्रालयबाट समय समयमा सुधारका निम्न प्रयासहरू भएका छन्।

- स्वास्थ्य क्षेत्रलाई समेटी मन्त्रालयगत बजेट निर्माण गरिएको र सो बजेट तथा कार्यक्रमहरू PLMBIS मा कार्यक्रम, क्रियाकलाप, खर्च शिर्षक लगायतमा प्रविष्टी (Entry) हुने गरेको।
- स्वास्थ्य क्षेत्रमा आ.व. २०७८/७९ मा समग्र बजेटको १० प्रतिशत भन्दा बढि बजेट व्यावस्थापन गरिएको।
- मन्त्रालय र अन्तर्गतका निकायहरूको लेखा प्रणाली म.ले.नि.का.ले सिफारिस गरिएको CGAS सिस्टममा राखे गरिएको।
- आन्तरिक तथा अन्तिम लेखापरीक्षण नियमित रूपमा गरिएको। साथै आ.ले.प. र म.ले.प. प्रतिवेदनले देखाएका व्यहोराहरू उपर सम्परीक्षण गराउने कार्य गर्दै आएको।
- मन्त्रालय र अन्तर्गतका कार्यालयहरूको बेरुजुको अद्यावधिक विवरण तयार गरी मुख्य मन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सरकार सार्वजनिक लेखा समिती लगायत अन्य सरोकारवालाई प्रगति विवरण पेश र छलफल गर्ने गरेको।
- आव २०७६/७७ बाट प्रथम मध्यमकालिन खर्च संरचना शुरु गरी आ.व २०७८/७९ सम्म आइपुग्दा तेस्रो संस्करण सम्म आइपुगेको।
- दिर्घकालीन सोचलाई अगाडि बढाउनको लागि आ व (२०७६/७७ देखि २०८०/८१) आवधिक योजना तय गरेको।
- वार्षिक बजेट तथा कार्यक्रमहरू मध्यमकालिन खर्च संरचना र आवधिक योजनासँग मेल खाने गरी तय गर्ने गरिएको।
- नीति तथा कार्यक्रम संचालनको लागी कार्यक्रम संचालन मार्गदर्शन तयार गरी संचालन गरेको।
- स्वास्थ्य सम्बन्धी कार्कमहरूका निर्देशिका र कार्यक्रम संचालन मार्ग दर्शन तयार गरी कार्यन्वयन गर्ने गरिएको।
- प्रदेश योजना आयोग र अर्थ तथा सहकारी मन्त्रालयबाट माग गरिएका आर्थिक प्रगति प्रतिवेदनहरू र त्रैमासिक, अर्धवार्षिक, वार्षिक समीक्षामा मन्त्रालयको तर्फबाट समग्र त्रियाकलापगत, संस्थागत, कार्यक्रमगत लगायतका बजेट तथा खर्चका विस्तृत विवरण पेश गर्ने गरिएको।
- प्रदेश अर्थ तथा सहकारी मन्त्रालय तथा संघीय सरकारबाट बजेटमा हुने थप घटको नेपाल/प्रदेश सरकारबाट निर्दिष्ट गरिएका लेखा प्रणालीमा संसोधन गर्ने गरिएको।

१०. लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रको बजेट र खर्च

(रु. हजारमा)

आ.व.	बजेट	खर्च	प्रतिशत	
२०७८।७९	४९,७९,०००			
२०७७।७८	४२,५४,०००	३२,३३,०४०	७६	
२०७६।७७	२५,३९,०००	९८,७८,८६०	७४	
२०७५।७६	९२,९५,०००	९,३५,५५०	७७	
२०७४।७५	२५,०००	९९,२५०	४५	

स्रोत बजेट विश्लेषण, २०२२ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पेज नं. २९ (टेबल ५.२.२)
(Health Sector Budget Analysis: First Five Years of Federalism, Federal Ministry of Health and Population Policy Planning and Monitoring Division, January 2022, Table 5.2.2).

११. लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रको लेखापरीक्षण तथा बेरूजू

(रकम रु. हजारमा)

निकाय	मलेप प्रतिवेदन, २०७५			मलेप प्रतिवेदन, २०७७			मलेप प्रतिवेदन, २०७८		
	आ.ब. २०७४।७५			आ.ब. २०७५।७६			आ.ब. २०७६।७७		
	ले.प. अंक	बेरूजू	%	ले.प. अंक	बेरूजू	%	ले.प. अंक	बेरूजू	%
प्रदेश सरकारी निकाय	९,७४,९८	९४८	९	२,६९,९५,९८	३३,७३,९६	९२.५	३,८२,५८,९०	२,८९,९२	०.७
अस्पतालहरू	नभएको	-	-	९,४०,५९,९०	९,२४,६५	६.६	२,७४,७९,४९	७,९२,८२	२.९
जम्मा	९७४९८	९४८	९	४,०९,६७,८८	४२,९७,८९	९०.५	६,५७,२९,५९	९०,७४,७४	९.६

स्रोत म.ले.प. को वार्षिक प्रतिवेदनहरू

सरकारी निकाय अन्तर्गत साविकको सामाजिक विकास मन्त्रालयको समग्र बेरूजू समावेश रहेको छ ।

१२. महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित बेरूजूका प्रकृति

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा साविक सामाजिक विकास मन्त्रालय हाल स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरूजू सम्बन्धमा निम्नानुसार उल्लेख भएको पाईन्छः

- आवधिक योजनामा उल्लेख गरेका मन्त्रालयले गर्नुपर्ने कार्यहरूमध्ये केही कार्यहरू कार्यान्वयन नभएको
- नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रमहरूमध्ये केही कार्यक्रमहरू कार्यान्वयन नभएको
- बजेट बक्तव्यमा उल्लेखित कार्यक्रमहरूमध्ये केही कार्यक्रमहरू कार्यान्वयन नभएको
- खर्च भएको प्रतिवेदन तयार गरी सार्वजनिक गरेको पाइएन ।
- वार्षिक प्रगति विवरण र कार्यसम्पादन प्रतिवेदन तयारी मूल्यांकन हुनु पर्दछ,
- आर्थिक कार्यविधि ऐन, २०७४ भएको ३ वर्ष बितिसक्दा पनि आन्तरिक नियन्त्रण प्रणाली तयार नभएको,

- मन्त्रालय अन्तर्गतका ७ कार्यालयले ८५ टुकामा पटक पटक गरी लागत अनुमानको हाराहारीमा प्रतिस्पर्धा नगराई रू. १ करोड ५५ लाखका फर्निचर, औषधिजन्य मालसामान तथा उपकरण लगायत सामान सोझै खरिद गरेको,
- अस्पतालहरूले बक्यौता सटर भाडा असुल नगरेको,
- फार्मेशीले बिक्री रकमको १० प्रतिशत मूल खातामा दाखिला नगरेको,
- संघीय सरकारबाट प्रदेश सरकार मातहत आएका स्वास्थ्य लगायतका कार्यालयहरूले प्रयोग गरेका सम्पत्तिको एकीकृत विवरण तयार नगरेको।

(स्रोत म.ले.प. को वार्षिक प्रतिवेदन, २०७५, २०७७ र २०७८)

१३. वित्तीय व्यवस्थापनमा भएका कमीकमजोरीहरू

लेखापरीक्षण प्रतिवेदन समेतका आधारमा वित्तीय व्यवस्थापनको क्षेत्रमा मन्त्रालय तथा मातहत निकायहरूमा निम्नानुसार कमिकमजोरीहरू रहेको देखिन्छः

- स्वास्थ्य क्षेत्रको बजेट तथा कार्यक्रमलाई सेवा प्रवाहको आवश्यकतासंग आवद्ध गर्न नसकिनु,
- समयवद्ध बजेट कार्यान्वयनको अभावमा गुणस्तरीय रूपमा बजेटको कार्यान्वयन हुन नसक्नु,
- बजेटको पूर्ण सदुपयोग हुन नसक्नु (Low Budget Absorption),
- बजेट कार्यान्वयनको लेखाङ्कन र प्रतिवेदन अद्यावधिक र सामयिक नहुनु,
- नीति, कार्यक्रम र सेवा प्रवाहमा दोहोरोपन हुनु,
- व्यवसायिक योजना तयार नहुनु,
- बजेट तयार गर्न बजेट समितिको गठन नहुनु,
- आन्तरिक नियन्त्रण प्रणाली तयार हुन नसकेको,
- सम्पत्तिको सुरक्षा तथा मर्मत संभार र उपयोगको विवरण अद्यावधिक नहुनु,
- अनुगमन तथा मूल्यांकन एवं पृष्ठपोषण सुदृढ नहुनु,
- पेशकी कारोवारमा नियन्त्रणको कमी,
- भुक्तानीमा कर कट्टि नगर्नु वा कम कट्टि गरिनु,
- प्रतिस्पर्धा सीमित गरी नियम विपरित सिधै खरिद गर्ने परम्परामा सुधार नहुनु,
- ठेक्का व्यवस्थापन समयमा गर्न नसक्नु,
- लागत अनुमान तयार गर्दा असम्बन्धित खर्च समावेश गरिनु,
- अनुदान रकमको प्रभावकारी अनुगमन नहुनु,
- वित्तीय उत्तरदायित्व पालनाको पारदर्शिता तथा खुलासामा कमी,
- आन्तरिक जाँच र आन्तरिक लेखापरीक्षण प्रभावकारी नहुनु,
- लेखापरीक्षण (आन्तरिक तथा अन्तिम) प्रतिवेदनको समयमा सम्बोधन नहुनु,
- बेरूजू समयमा फर्यौट (Clearance) नहुनु,
- बेरूजूको दायित्वबाट सजिलै उन्मुक्ति हुने अवस्था कायम रहनु,
- बेरूजू फर्यौटको काम आर्थिक प्रशासन शाखाको मात्र हो भन्ने भावना रहनु र बेरूजू फर्यौटलाई कम प्राथमिकता दिनु,
- बेरूजू कायम भएको आधारमा कर्मचारीको मूल्यांकन गर्ने पद्धति प्रभावकारी नबन्नु,
- विगत वर्षहरूमा औल्याइएका बेरूजू दोहरिनु,
- दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारी कार्यान्वयन नहुनु
- क्षमता विकासमा पर्याप्त ध्यान पुरयाउन नसक्नु, कार्यक्रमको दोहोरोपना

१४. वित्तीय व्यवस्थापन सुधार योजनाको अपेक्षाकृत परिणाम

यस वित्तीय व्यवस्थापन सुधार योजनाको कार्यान्वयनबाट निम्नानुसारको परिणाम प्राप्त हुने अपेक्षा गरिएको छः

- बजेट तथा कार्यक्रम तर्जुमा प्रकृत्यामा सुधार हुने,
- बजेट खर्च क्षमता (Budget Absorption) मा बृद्धि हुने,
- कार्यसम्पादनमा आधारित अनुदान सम्झौता अनुरूप स्रोत र साधनको निकासा हुने,
- आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण व्यवस्थापन सुदृढ बन्ने,
- वित्तीय र व्यवस्थापकीय लेखामा सुधार हुने,
- औषधि तथा उपकरणको खरिद र आपूर्ति व्यवस्थापनमा सुधार हुने,
- स्वास्थ्य क्षेत्रको सार्वजनिक सम्पत्ति व्यवस्थापनमा सुधार हुने,
- लेखापरीक्षण प्रतिवेदनको समयमा नै सम्बोधन हुने,
- पेशकी कारोवारमा सुधार हुने,
- बेरूजू फस्यौटमा सुधार हुने,
- वित्तीय व्यवस्थापन क्षेत्रमा संलग्न कर्मचारीहरूको क्षमता विकास हुने ।

१५. मन्त्रालयको वित्तीय व्यवस्थापन सुधार योजनाको रूपरेखा

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको समग्र वित्तीय व्यवस्थापनमा सुधार गर्नका लागि निम्नानुसारका क्रियाकलापहरू सञ्चालन गरिने छन् । प्रत्येक क्रियाकलापहरूका लागि जिम्मेवार निकाय, योजनाको कार्यान्वयन समावधि र मुख्य सूचकहरू समेत निर्धारण गरिएको छ ।

सि.नं	मुख्य उत्पादन/उद्देश्यहरू (Output/Key Objectives)	प्रमुख क्रियाकलापहरू (Key Activities/Interventions)
१.	कार्यक्रम तथा बजेट तर्जुमा प्रकृत्यामा सुधार	१.१ बजेटलाई स्वास्थ्य नीतिमा आवद्ध गरिने १.२ स्वास्थ्य क्षेत्रको बजेटमा सबै कार्यक्रमहरू समेटी व्यापक र पारदर्शी बनाइने १.३ व्यवसायिक योजनामा आधारित भई बजेट तर्जुमा गरिने १.४ बजेट निकासा, खर्च अख्तियारी, बजेट समर्पण र बजेट विश्लेषण
२.	आन्तरिक नियन्त्रण सुदृढीकरण	२.१ वित्तीय व्यवस्थापन सम्बद्ध संयन्त्र निर्माण गरिने २.२ सुपरीवेक्षण, अनुगमन र पृष्ठपोषण संयन्त्र क्रियाशील रहने
३.	वित्तीय तथा व्यवस्थापन लेखामा सुधार	३.१ लेखा र लेखा सफ्टवेयरको प्रयोगमा एकरूपता गरिने ३.२ आन्तरिक लेखापरीक्षणलाई सुदृढ बनाइने ३.३ वित्तीय एवं भौतिक प्रगतिको विवरण समयमा तयार गरिने ३.४ प्रदेश स्वास्थ्य क्षेत्रको वित्तीय जोखिम सम्बन्धी सूचनाको अभिलेख तथा कार्यान्वयन
४.	सार्वजनिक खरिदमा सुधार	४.१ स्वास्थ्य सामग्री खरिद सुधार योजना तयार गरिने

सि.नं	मुख्य उत्पादन/उद्देश्यहरू (Output/Key Objectives)	प्रमुख क्रियाकलापहरू (Key Activities/Interventions)
५.	लेखापरीक्षण तथा बाह्य निगरानी	<p>५.१ लेखापरीक्षण र लेखापरीक्षण प्रतिवेदनको सम्बोधन तथा बेरुजू लगत</p> <p>५.२ बेरुजू फछ्यौटको तोकिएको लक्ष पुरा गरिने</p> <p>५.३ लेखापरीक्षण अंकमा बेरुजू अंकको प्रतिशतलाई न्यूनीकरण गरिने</p> <p>५.४ सार्वजनिक लेखा समितिमा छलफल, समितिको निर्देशनको अभिलेख र कार्यान्वयन</p>
६.	सम्पत्ति व्यवस्थापनमा सुधार	<p>६.१ पेशकी व्यवस्थापन तथा नियमन</p> <p>६.२ जिन्सी लेखाङ्कन, उपयोग, सुरक्षा र बरबुझारथ</p>
७.	संस्थागत र मानव स्रोत क्षमता सुधार	<p>७.१ निर्देशिका निर्माण, परिमार्जन तथा प्रकाशन</p> <p>७.२ क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिने</p>

भाग २ वित्तीय व्यवस्थापन सुधार योजना
(२०७९/८० – २०८३/८४)

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयबद्धि (आर्थिक वर्ष)				मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
१	बजेट तथा कार्यक्रम तर्जुमा प्रकृत्यामा सुधार (बजेटको विश्वसनीयता, बजेटको व्यापकता र पारदर्शिता तथा नीतिमा आधारित) (Improvement on Budget and Programme (Budget Preparation- Credibility, Comprehensiveness, Transparency and Policy-based)								
१.१	बजेटलाई स्वास्थ्य नीतिमा आवद्ध गरिने (Policy Based Budgeting)								
१.१.१	स्वास्थ्य नीति, आवधिक योजना र उपलब्ध साधनका बीच तादम्यता गरी अगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपण सहितको मन्त्रालयगत मध्यमकालीन खर्च संरचना तयार गरिने	मन्त्रालय (नीति योजना तथा जनस्वास्थ्य महाशाखा)	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरिने गरेको 	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरी फाल्गुण मसान्तभित्र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइने 	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरी फाल्गुण मसान्तभित्र अर्थ तथा सहकारी मन्त्रालयमा पठाइने 	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरी फाल्गुण मसान्तभित्र अर्थ तथा सहकारी मन्त्रालयमा पठाइने 	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरी फाल्गुण मसान्तभित्र अर्थ तथा सहकारी मन्त्रालयमा पठाइने 	<ul style="list-style-type: none"> मध्यमकालीन खर्च संरचना तयार गरी फाल्गुण मसान्तभित्र अर्थ तथा सहकारी मन्त्रालयमा पठाइने 	<ul style="list-style-type: none"> प्रदेश आ.का. ऐ. २०७४ को दफा (५), संघीय आ.का.वि.उ. ऐन, २०७६ को दफा ६(२)
१.१.२	प्रदेश स्वास्थ्य रणनीतिमा उल्लेखित नतिजामा आधारित संरचना (Result based framework) तयार गरी सोही अनुरूप स्वास्थ्य रणनीतिका प्राथमिकता अनुरूप वार्षिक कार्यक्रमको कार्ययोजना बनाइने	मन्त्रालय (नीति योजना तथा जनस्वास्थ्य महाशाखा)	<ul style="list-style-type: none"> कार्ययोजना बनाइने गरेको 	<ul style="list-style-type: none"> नतिजामूलक संरचना तयार गरिने विकास बजेट तथा कार्यक्रम तयार गर्ने 	<ul style="list-style-type: none"> नतिजामूलक बजेट तथा कार्यक्रम तयार गर्ने 	<ul style="list-style-type: none"> नतिजामूलक बजेट तथा कार्यक्रम तयार गर्ने 	<ul style="list-style-type: none"> नतिजामूलक बजेट तथा कार्यक्रम तयार गर्ने 	<ul style="list-style-type: none"> नतिजामूलक संरचनाको विकास वार्षिक कार्ययोजना 	PEFA

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
१.१.३	बजेट तर्जुमा गर्दा विगतको अनुभव, प्रशासनिक क्षमता, साधनको उपलब्धता, काम गर्ने वातावरण आदि सबै पक्षलाई समेटेर बजेटको विश्वसनीयता (Credibility) कायम हुने गरी यथार्थपरक बजेट तर्जुमा गरिने	मन्त्रालय (नीति, योजना तथा जनस्वास्थ्य महाशाखा र प्रशासन महाशाखा)	२०७८।७९ • खूद बजेटको ७६ प्रतिशत खर्च (Absorption) भएको	२०८०।८० • बजेटको ८० प्रतिशत खर्च (Absorption) भएको हुने	२०८१।८१ • बजेटको ८३ प्रतिशत खर्च (Absorption) भएको हुने	२०८२।८२ • बजेटको ८५ प्रतिशत खर्च (Absorption) भएको हुने	२०८३।८३ • बजेटको ८८ प्रतिशत खर्च (Absorption) भएको हुने	२०८३।८४ • बजेटको कम्तीमा ९० प्रतिशत खर्च (Absorption) भएको हुने	• बजेट खर्चको दर बढेको हुने	PEFA
१.१.४	प्रदेश स्वास्थ्य क्षेत्रको कार्यक्रम तथा बजेट तर्जुमा मार्गदर्शन तयार गरी स्थानीय तह सरकारमा समेत प्रयोग गर्न सहजिकरण गरिने	मन्त्रालय (नीति योजना तथा जनस्वास्थ्य महाशाखा)	तयार गरिएको	• आवश्यकता अनुसार परिमार्जन तथा कार्यान्वयन गरिने	• आवश्यकता अनुसार परिमार्जन तथा कार्यान्वयन गरिने	• आवश्यकता अनुसार परिमार्जन तथा कार्यान्वयन गरिने	• आवश्यकता अनुसार परिमार्जन तथा कार्यान्वयन गरिने	• आवश्यकता अनुसार परिमार्जन तथा कार्यान्वयन गरिने	• परिमार्जित कार्यक्रम तथा बजेट तर्जुमा निर्देशिका	
१.१.५	बजेट समिति गठन गरिने (मन्त्रालय वा निकाय अन्तर्गतको कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी कार्यको समन्वय गर्न तथा खर्चको मापदण्ड निर्धारण गर्न लेखा उत्तरदायी अधिकृत वा निजले तोकेको अधिकृतको अध्यक्षतामा बजेट समितिको गठन गरिने)	मन्त्रालय (नीति योजना तथा जनस्वास्थ्य महाशाखा)	समिति गठन नगरिएको	• प्रत्येक आ.व. मा बजेट तर्जुमा पूर्व बजेट समिति गठन गरिने	• प्रत्येक आ.व. मा बजेट तर्जुमा पूर्व बजेट समिति गठन गरिने	• प्रत्येक आ.व. मा बजेट तर्जुमा पूर्व बजेट समिति गठन गरिने	• प्रत्येक आ.व. मा बजेट तर्जुमा पूर्व बजेट समिति गठन गरिने	• प्रत्येक आ.व. मा बजेट तर्जुमा पूर्व बजेट समिति गठन गरिने	• बजेट तर्जुमा समिति गठन सम्बन्धी निर्णय	संघीय आ.क्र.वि.उ. ऐन, २०७६ को दफा ९(५) तथा नियमावली, २०७७ को नियम १४
१.१.६	प्रदेश स्वास्थ्य सम्बन्धी कार्यक्रम क्रियाकलापहरूको (Chart of Activities) विवरण अद्यावधिक गरिने	मन्त्रालय (नीति योजना तथा जनस्वास्थ्य महाशाखा)	• कार्यक्रम क्रियाकलापहरू/ विवरणहरू रहेको	• बजेट तर्जुमा पूर्व कार्यक्रम क्रियाकलापहरूको पुनरावलोकन गरिने	• बजेट तर्जुमा पूर्व कार्यक्रम क्रियाकलापहरूको पुनरावलोकन गरिने	• बजेट तर्जुमा पूर्व कार्यक्रम क्रियाकलापहरूको पुनरावलोकन गरिने	• बजेट तर्जुमा पूर्व कार्यक्रम क्रियाकलापहरूको पुनरावलोकन गरिने	• बजेट तर्जुमा पूर्व कार्यक्रम क्रियाकलापहरूको पुनरावलोकन गरिने	पुनरावलोकन गरिएको क्रियाकलाप	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)				मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
१.२	स्वास्थ्य क्षेत्रको बजेटमा सबै कार्यक्रमहरू समेटि व्यापक र पारदर्शी (Comprehensive and Transparency) बनाइने	मन्त्रालय तथा जनस्वास्थ्य महाशाखा)	पठाइने गरेको	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	मातहत कार्यालयलाई समयमै बजेट प्रस्ताव गर्न लिखएको पत्र	संघीय आ.क्र.ऐ., २०७७ को नियम १६(२)
१.२.१	मातहतका कार्यालयलाई लेखी पठाउने: अर्थ तथा सहकारी मन्त्रालयबाट बजेट मार्गदर्शन प्राप्त भएपछि मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना प्रस्ताव गरी पठाउन अबधि तोकिएको मार्गदर्शन तथा ढाँचासहित मातहतका कार्यालयलाई लेखी पठाइने	सबै खर्च केन्द्रहरू	वार्षिक बजेट तथा कार्यक्रम तयार गर्ने गरिएको	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अनुसूची १ को ढाँचामा तयार गरिएको वार्षिक बजेट तथा कार्यक्रम	संघीय आ.क्र.ऐ., २०७७ को नियम १६(३)
१.२.२	बजेट मार्गदर्शन प्राप्त भएपछि प्रत्येक कार्यालयले आफ्नो कार्यालयको उद्देश्य अनुरूपको लक्ष्य निर्धारण गरी सोको आधारमा आ.क्र.वि.उ. नियमावली (संघीय) को अनुसूची १ बमोजिमको ढाँचामा वार्षिक बजेट तथा कार्यक्रम र प्रदेश योजना आयोग तथा अर्थ तथा सहकारी मन्त्रालयले तोकिएको ढाँचामा मध्यमकालीन खर्च संरचना तर्जुमा गरी तोकिएको समयभित्र मन्त्रालयमा पठाइने			अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने	अ.त.स.म. बाट बजेट मार्गदर्शन प्राप्त भएको ७ दिनभित्र पठाइने		

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
१.२.३	बजेट तर्जुमा गर्दा सरोकारवालाहरूसँग सहभागिता तथा अन्तरक्रिया गरिने	मन्त्रालय तथा जनस्वास्थ्य महाशाखा)	<ul style="list-style-type: none"> सरोकारवालाह रसंग सहभागिता तथा अन्तरक्रिया गरिने गरेको 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा 	<ul style="list-style-type: none"> बजेट छलफलको अभिलेख सहभागीमूलक बजेट तयार हुने 		
१.२.४	आन्तरिक स्रोत समेत समावेश गरी बजेट तर्जुमा गरिने	प्रदेशिक र जिल्ला अस्पतालहरू	<ul style="list-style-type: none"> आन्तरिक स्रोत समेत बजेटमा समावेश हुने गरेको 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आन्तरिक स्रोत समेत बजेट तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आन्तरिक स्रोत समेत समावेश बजेट तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आन्तरिक स्रोत समेत समावेश बजेट तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आन्तरिक स्रोत समेत समावेश बजेट तयार गरिने 	<ul style="list-style-type: none"> तयार गरिएको बजेट 		
१.२.५	वाह्य विकास साझेदारबाट बजेटमा समावेश हुने र नहुने गरी गर्ने सहयोगको सम्बन्धमा बजेट छलफलको क्रममा नै प्रतिवद्धता लिइने	मन्त्रालय नीति, योजना तथा जनस्वास्थ्य महाशाखा)	<ul style="list-style-type: none"> वाह्य विकास साझेदारसंग समय समयमा छलफल हुने गरेको 	<ul style="list-style-type: none"> बजेट तर्जुमा अबधिमा नै सहयोगको प्रतिवद्धता 	<ul style="list-style-type: none"> बजेट तर्जुमा अबधिमा नै सहयोगको प्रतिवद्धता 	<ul style="list-style-type: none"> बजेट तर्जुमा अबधिमा नै सहयोगको प्रतिवद्धता 	<ul style="list-style-type: none"> बजेट तर्जुमा अबधिमा नै सहयोगको प्रतिवद्धता 	<ul style="list-style-type: none"> प्रतिवद्धता पत्र प्राप्त 	PEFA	
१.२.६	प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (PLMBIS) को माध्यमबाट बजेट तर्जुमा गरिने	नीति, योजना तथा जनस्वास्थ्य महाशाखा र प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> PLMBIS बाट बजेट तर्जुमा गर्ने गरिएको 	<ul style="list-style-type: none"> निरन्तरता 	<ul style="list-style-type: none"> निरन्तरता 	<ul style="list-style-type: none"> निरन्तरता 	<ul style="list-style-type: none"> निरन्तरता 	<ul style="list-style-type: none"> स्वीकृत सफटवेयरको प्रयोग 		

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)				मुख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२		
१.३	व्यवसायिक योजनामा आधारित भई बजेट तर्जुमा गरिने (Budget Formulation based on Business Plan)								
१.३.१	व्यवसायिक योजनाको खाका र सोको मार्गदर्शन तयार गरिने	मन्त्रालय तथा जनस्वास्थ्य महाशाखा(व्यवसायिक योजनाको खाका (निर्देशिका, कार्यविधि) तयार गरिने	-	व्यवसायिक योजना निर्देशिकालाई अध्यावधिक गरिने	-	व्यवसायिक योजनाको खाका		
१.३.२	अस्पतालहरूको आन्तरिक आय समेत समेटि व्यवसायिक योजना तयार गरिने	सम्बन्धित खर्च केन्द्रहरू	व्यवसायिक योजना तयार गर्न अभिमुखीकरण गरिने	• प्रादेशिक अस्पतालहरूको व्यवसायिक योजना तयार गरिने	• तोकिएका २ जिल्ला अस्पतालको व्यवसायिक योजना तयार गरिने	• तोकिएका ३ जिल्ला अस्पतालको व्यवसायिक योजना तयार गरिने	• तयार भएको व्यवसायिक योजना		
१.४	बजेट निकास, खर्च अख्तियारी, बजेट समर्पण र बजेट विश्लेषण (Budget Release, Expenditure Authority, Budget surrender and Budget Analysis)								
१.४.१	खर्च गर्ने अख्तियारी प्रदान गरिने (प्रत्येक खर्च केन्द्र अनुसार नै PLMBIS स्वीकृत गरिने)	मन्त्रालय तथा जनस्वास्थ्य महाशाखा, प्रशासन महाशाखा)	अख्तियारी दिने गरिएको (PLMBIS स्वीकृत)	• विनियोजन ऐन वा पेशकी खर्च ऐन जारी भएको ७ दिनभित्र PLMBIS स्वीकृत गर्नु पर्ने	• विनियोजन ऐन वा पेशकी खर्च ऐन जारी भएको ७ दिनभित्र PLMBIS स्वीकृत गर्नु पर्ने	• विनियोजन ऐन वा पेशकी खर्च ऐन जारी भएको ७ दिनभित्र PLMBIS स्वीकृत गर्नु पर्ने	• विनियोजन ऐन वा पेशकी खर्च ऐन जारी भएको ७ दिनभित्र PLMBIS स्वीकृत गर्नु पर्ने	• CGAS मा कृयाकलाप र बजेट देखिएको हुने	आ.का.वि.उ.ऐ. २०७६ को दफा १८

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
१.४.२	बार्षिक कार्यतालिका तयार गरिने: स्वीकृत बजेट र कार्यक्रम अनुसार बजेटको प्रभावकारी कार्यान्वयनको लागि समयसीमा सहितको बार्षिक कार्यतालिका (Annual Action Plan) तयार गरी सोही अनुसार बजेट कार्यान्वयन गरिने	सबै खर्च केन्द्रहरु	२०७८।७९ • बार्षिक कार्यतालिका तयार गर्ने गरिएको	• कार्ययोजना श्रावण मसान्तसम्ममा तयार गरिने र योजना अनुसार खर्च गरिने	• कार्ययोजना श्रावण मसान्तसम्ममा तयार गरिने र योजना अनुसार खर्च गरिने	• कार्ययोजना श्रावण मसान्तसम्ममा तयार गरिने र योजना अनुसार खर्च गरिने	• कार्ययोजना श्रावण मसान्तसम्ममा तयार गरिने र योजना अनुसार खर्च गरिने	• बजेट कार्यान्वयन कार्यतालिका	सघीय आ.का.वि.उ. ऐ. २०७६ को दफा १९(३)	
१.४.३	प्रदेश तथा स्थानीय तहबाट हुने स्वास्थ्य क्षेत्रको बजेट, खर्च र नतिजाको विश्लेषण (Budget Analysis) गरिने	मन्त्रालय (नीति, योजना तथा जनस्वास्थ्य महाशाखा)	• बजेट विश्लेषण निर्देशिका तयार भएको	• बजेट विश्लेषण निर्देशिका उपर कार्यशाला गोष्ठी मार्फत अभिमुखीकरण गरिने	• मंसिर मसान्तभित्र बजेट विश्लेषण गरी कार्यशाला गोष्ठी मार्फत छलफल गरिने र बजेट विश्लेषण मन्त्रालयको वेवसाइटमा राखिने	• मंसिर मसान्तभित्र बजेट विश्लेषण गरी कार्यशाला गोष्ठी मार्फत छलफल गरिने र बजेट विश्लेषण मन्त्रालयको वेवसाइटमा राखिने	• मंसिर मसान्तभित्र बजेट विश्लेषण गरी कार्यशाला गोष्ठी मार्फत छलफल गरिने र बजेट विश्लेषण मन्त्रालयको वेवसाइटमा राखिने	• बजेट विश्लेषण प्रतिवेदन		

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
१.४.४	बजेट समर्पण गरिने : विनियोजन ऐनमा समावेश भएको कुनै रकम र सो रकमबाट सञ्चालन हुने कार्यक्रम आर्थिक वर्षको फाल्गुण मसान्तसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा समर्पण गरिने	मन्त्रालय एवं सबै खर्च केन्द्रहरू	समर्पण गर्ने गरिएको	प्रत्येक वर्षको चैत्र १५ गतेभित्र	प्रत्येक वर्षको चैत्र १५ गतेभित्र	प्रत्येक वर्षको चैत्र १५ गतेभित्र	प्रत्येक वर्षको चैत्र १५ गतेभित्र	प्रत्येक वर्षको चैत्र १५ गतेभित्र	<ul style="list-style-type: none"> प्रदेश आ.क्र.ऐ., २०७४ को दफा १८(२) संघीय आ.क्र.वि. उ. ऐ. दफा २१(३) 	
२	आन्तरिक नियन्त्रण सुदृढीकरण (Strengthen the Internal Control)									
२.१	वित्तीय व्यवस्थापन सम्बद्ध संयन्त्र निर्माण गरिने (Develop the mechanism for Financial Management)									
२.१.१	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका तयार गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	निर्देशिका तयार नभएको	निर्देशिकाको मस्यौदा तयार गरिने	निर्देशिका स्वीकृति	निर्देशिकाको कार्यान्वयन	निर्देशिकाको परिमार्जन	निर्देशिकाको कार्यान्वयन	<ul style="list-style-type: none"> प्रदेश आ.क्र.ऐ., २०७४ को दफा २०७४ को दफा ३० संघीय आ.क्र.वि.उ. ऐ. २०७६ दफा ३१ 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
२.१.२	आन्तरिक नियन्त्रण समितिको गठन (आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनका लागि मन्त्रालयमा आन्तरिक नियन्त्रण समितिको गठन र कृयाशीलता)	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> आन्तरिक नियन्त्रण समिति गठन नभएको 	<ul style="list-style-type: none"> सचिवको अध्यक्षतामा आन्तरिक नियन्त्रण समिति गठन समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठकको निर्णय पुस्तिका 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ३१ संघीय आ.का.वि.उ. ऐ. २०७६ दफा ३२ 	
२.१.३	लेखापरीक्षण तथा वेरूजू फछ्यौटको लागि लेखापरीक्षण सहयोग समितिको गठन र कृयाशीलता (कार्यालय प्रमुखको संयोजकत्वमा, आर्थिक प्रशासन शाखा प्रमुख, योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख भएको समिति)	सबै खर्च केन्द्र (कार्यालय प्रमुख)	<ul style="list-style-type: none"> लेखापरीक्षण सहयोग समिति नरहेको 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठक प्रत्येक ३।३ महिनामा बस्ने 	<ul style="list-style-type: none"> समितिको बैठकको निर्णय 	<ul style="list-style-type: none"> वे.फ.अ.स. को वार्षिक प्रतिवेदन, २०७८ को पेज नं. ४१ बूटा नं. (५) 	
२.२ सुपरीवेक्षण, अनुगमन र पृष्ठपोषण संयन्त्र क्रियाशील रहने (Stimulation on Supervision, Monitoring and Feedback Mechanism)										
२.२.१	अनुगमन तथा मूल्याङ्कन खाका/सूची (Check list) तयार गरिने	मन्त्रालय (चिकित्सक सेवा तथा अनुगमन महाशाखा)	<ul style="list-style-type: none"> मापदण्डहरू तयार नरहेको 	<ul style="list-style-type: none"> मापदण्डहरू तयार गरिने र कार्यान्वयन 	-	-	<ul style="list-style-type: none"> मापदण्डहरूमा पुनरावलोकन गरिने 	-	<ul style="list-style-type: none"> अनुगमनका मापदण्डहरू 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
२.२.२	मातहत निकायहरूको अनुगमन, सुपरीवेक्षण र पृष्ठपोषण प्रणालीको कार्यान्वयन र परिपालना गरिने	मन्त्रालय (चिकित्सक सेवा तथा अनुगमन महाशाखा)	२०७८।७९ • अनुगमन गर्ने गरिएको	२०८०।८१ • मापदण्ड अनुसार कम्तीमा २० प्रतिशत कार्यालयहरूको वर्षको एक पटक अनुगमन गरिने	२०८१।८२ • मापदण्ड अनुसार कम्तीमा २० प्रतिशत कार्यालयहरूको वर्षको एक पटक अनुगमन गरिने	२०८२।८३ • मापदण्ड अनुसार कम्तीमा २० प्रतिशत कार्यालयहरूको वर्षको एक पटक अनुगमन गरिने	२०८३।८४ • मापदण्ड अनुसार कम्तीमा २० प्रतिशत कार्यालयहरूको वर्षको एक पटक अनुगमन गरिने	• निरीक्षण प्रतिवेदन वेब साइटमा रहने	प्रदेश सुशासन नियमावली, २०७७ को नियम ४३	
२.२.३	अनुगमन सुपरीवेक्षणको नतिजा आन्तरिक नियन्त्रण समितिमा छलफल गरिने	मन्त्रालय (प्रशासन महाशाखा, चिकित्सक सेवा तथा अनुगमन महाशाखा)	आन्तरिक नियन्त्रण समिति गठन हुन नसकेको	• अर्धवार्षिक रूपमा	• अर्धवार्षिक रूपमा	• अर्धवार्षिक रूपमा	• अर्धवार्षिक रूपमा	• अनुगमन प्रतिवेदन		
२.२.४	भ्रमण प्रतिवेदन (म.ले.प.फा.नं. ९०९) लाई व्यवस्थित गरिने र प्रतिवेदनको कार्यान्वयन गरिने	खर्च केन्द्रहरू (प्रशासन वा अनुगमन शाखा)	• तोकिएको ढांचामा भ्रमण प्रतिवेदन पेश नहुने र प्रतिवेदनलाई व्यवस्थित गर्न नसकिएको	• भ्रमण प्रतिवेदन वेगार भ्रमण खर्च स्वीकृत नगरिने	• भ्रमण प्रतिवेदन वेगार भ्रमण खर्च स्वीकृत नगरिने	• भ्रमण प्रतिवेदन वेगार भ्रमण खर्च स्वीकृत नगरिने	• भ्रमण प्रतिवेदन वेगार भ्रमण खर्च स्वीकृत नगरिने	• भ्रमण प्रतिवेदनको अभेखीकरण	• संघीय भ्रमण खर्च नियमावली, २०६४ को नियम १८(१) • म.ले.प.फा.नं. ९०९	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
२.२.५	वित्तीय प्रतिवेदनहरू विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिकीकरण गरिने	खर्च केन्द्रहरू (प्रशासन वा अनुगमन शाखा)	२०७८।७९ सार्वजनिक गर्ने नगरिएको	२०७९।८० प्रतिवेदन तयार गर्न तोकिएको समयवधि समाप्त भएको मितिले ७ दिनभित्र	२०८०।८१ प्रतिवेदन तयार गर्न तोकिएको समयवधि समाप्त भएको मितिले ७ दिनभित्र	२०८१।८२ प्रतिवेदन तयार गर्न तोकिएको समयवधि समाप्त भएको मितिले ७ दिनभित्र	२०८२।८३ प्रतिवेदन तयार गर्न तोकिएको समयवधि समाप्त भएको मितिले ७ दिनभित्र	२०८३।८४ प्रतिवेदन तयार गर्न तोकिएको समयवधि समाप्त भएको मितिले ७ दिनभित्र	<ul style="list-style-type: none"> सूचनाको सार्वजनिकीकरण प्रदेश आ.का.ने., २०७४ को दफा ४६ संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ५६ 	
२.२.६	कार्यसम्पादन करार गरिने: बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यालय प्रमुख वा जिम्मेवार व्यक्तिले सचिवसँग आवश्यक प्रतिफल सूचक सहित कार्यसम्पादन करार गर्नुपर्ने	मन्त्रालय प्रशासन (महाशाखा)	कार्यसम्पादन करार हुने नगरेको	प्रत्येक वर्ष श्रावण मसान्तभित्र	प्रत्येक वर्ष श्रावण मसान्तभित्र	प्रत्येक वर्ष श्रावण मसान्तभित्र	प्रत्येक वर्ष श्रावण मसान्तभित्र	प्रत्येक वर्ष श्रावण मसान्तभित्र	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ५६ 	
३	वित्तीय तथा व्यवस्थापन लेखामा सुधार (Improvement of Financial and Management Accounting)									
३.१	लेखा र लेखा सफ्टवेयरको प्रयोगमा एकरूपता गरिने (Harmonized/Uniformity of the Accounting Software)									
३.१.१	विनियोजन, राजश्व, धरौटी तथा अन्य सरकारी कारोवारको लेखा दोहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम राखिने	सबै खर्च केन्द्र (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> दोहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम लेखा राखे गरिएको 	निरन्तर	निरन्तर	निरन्तर	निरन्तर	निरन्तर	<ul style="list-style-type: none"> कारोवारको लेखा सफ्टवेरमा राखेको हुने संघीय आ.का.वि.उ.ऐ., २०७६ दफा, २५(१), प्रदेश आ.का.ऐ., २०७४ दफा, २१ 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.१.२	वित्तीय कारोबारको लेखाङ्कन CGAS मा गरिने	सबै खर्च केन्द्र (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ CGAS कार्यान्वयनमा रहेको	२०७९।८० निरन्तर	२०८०।८१ निरन्तर	२०८१।८२ निरन्तर	२०८२।८३ निरन्तर	२०८३।८४ निरन्तर	CGAS प्रविष्टी	संघीय आ.का.वि.उ.पे. २०७६ दफा ६२, प्रदेश आ.का. पे. २०७४ को दफा ६१
३.१.३	अस्पताल समितिहरूको आन्तरिक स्रोत (आम्दानी खर्च) को लेखाङ्कन गर्नको लागि Software विकासका गरिने वा CGAS मा विशेषता (Features) थप गर्न प्र.ले.नि.का., म.ले.नि.का संग सहजीकरण गरिने	प्र.ले.नि.का. म.ले.नि.का. को समन्वयमा मन्त्रालय	आन्तरिक स्रोत (आम्दानी खर्च) को लेखाङ्कन गर्नको लागि Software नभएको	२०७९।८० अध्ययन गरिने	२०८०।८१ Software विकासका गरिने वा प्र.ले.नि.का., म.ले.नि.का संग CGAS मा Features थप गर्न सहजीकरण	२०८१।८२ कार्यान्वयन, नियमित रुपमा लेखाङ्कन	२०८२।८३ कार्यान्वयन, नियमित रुपमा लेखाङ्कन	२०८३।८४ कार्यान्वयन, नियमित रुपमा लेखाङ्कन	विकसित गरिएको Software वा CGAS मा Features थप भएको हुने	
३.१.४	तलबी प्रतिवेदन: स्वीकृत दरवन्दी अनुसार कार्यरत स्थायी कर्मचारीको तलबी प्रतिवेदन सम्बन्धित प्र.ले.इ.का/को.ले.नि.का./ प्रदेश लेखा नियन्त्रक कार्यालयबाट पारित गराइने	सबै खर्च केन्द्रहरू (प्रशासन शाखा आर्थिक प्रशासन शाखाको समन्वयमा)	नियमित रुपमा तलबी प्रतिवेदन पारित हुने नगरेको	२०७९।८० प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलबी प्रतिवेदन पारित गराइने	२०८०।८१ प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलबी प्रतिवेदन पारित गराइने	२०८१।८२ प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलबी प्रतिवेदन पारित गराइने	२०८२।८३ प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलबी प्रतिवेदन पारित गराइने	२०८३।८४ प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलबी प्रतिवेदन पारित गराइने	पारित तलबी प्रतिवेदन	निजमती सेवा ऐन तथा नियमावली

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.१.५	प्रदेश लेखा नियन्त्रक कार्यालय / प्र.ले.इ.का/को.ले.नि.का.बाट पास नहुने कार्यालय, अस्पताल, समिति, बोर्ड, परिषदका कर्मचारीहरूको तलवी प्रतिवेदन त्यस्तो निकायको व्यवस्थापन समितिबाट प्रत्येक वर्ष तलवी प्रतिवेदन पारित गराइने	सबै खर्च केन्द्रहरू (प्रशासन शाखा र आर्थिक प्रशासन शाखाको समन्वयमा)	२०७८।७९ • व्यवस्थापन समितिबाट तलवी प्रतिवेदन पारित हुने नगरेको	२०८०।८१ • प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलवी प्रतिवेदन पारित गराइने	२०८१।८२ • प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलवी प्रतिवेदन पारित गराइने	२०८२।८३ • प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलवी प्रतिवेदन पारित गराइने	२०८३।८४ • प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र तलवी प्रतिवेदन पारित गराइने	• पारित तलवी प्रतिवेदन		
३.१.६	आर्थिक कारोवारको लेखाङ्कन र प्रतिवेदनका लागि हाल प्रदेशमा प्रयोग भैरहेको CGAS मा त्रैमासिक र वार्षिक वित्तीय तथा भौतिक प्रगति उपलब्ध गराउने र तालुक कार्यालयहरूले पनि हेर्नसक्ने गरी सुधार गर्न म.ले.नि.का. / प्रदेश लेखा नियन्त्रक कार्यालयमा पहल गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	• CGAS मा भौतिक प्रगति नदेखिने	• सुधार गर्न पहल गरिने	• निरन्तर	• निरन्तर	• निरन्तर	• तालुक कार्यालयले अन्तर्गत निकायहरूको वित्तीय तथा भौतिक प्रगतिमा तत्काल पंहुच हुने		
३.१.७	भ्रमण वा काजमा खटिएका पदाधिकारी वा कर्मचारीको भ्रमण अभिलेख खाता व्यवस्थित रूपले राखिने	सबै खर्च केन्द्रहरू प्रशासन (शाखा)	• भ्रमण अभिलेख खाता व्यवस्थित हुन नसकेको	• भ्रमण वा काजमा खटिना साथ अभिलेखमा चढाईने	• भ्रमण वा काजमा खटिना साथ अभिलेखमा चढाईने	• भ्रमण वा काजमा खटिना साथ अभिलेखमा चढाईने	• भ्रमण वा काजमा खटिना साथ अभिलेखमा चढाईने	• भ्रमण अभिलेख खाता	• भ्रमण खर्च नियमावली, २०६४ को अनुसूची ६	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.१.८	चालु आर्थिक वर्षको बजेटले नपुगेको खर्च आगामी आर्थिक वर्षमा भुक्तानी दिनका लागि भुक्तानी दिन बाँकीको विवरण (म.ले.प.फा.नं. २२१) तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालय / को.ले.नि.का. बाट प्रमाणित गराई राखिने	सबै खर्च केन्द्रहरू	२०७८।७९	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> भुक्तानी दिन बाँकीको विवरण तयार गर्ने गरिएको आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र तयार गरिने आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र तयार गरिने आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र तयार गरिने आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र तयार गरिने 	<ul style="list-style-type: none"> भुक्तानी दिन बाँकीको विवरण अर्को आ.व.मा भुक्तानी गरेको रकम बेरजु नहुने । 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. ऐ., २०७७ को नियम ३३(१३) म.ले.प.फा.नं. २२१
३.२	आन्तरिक लेखापरीक्षणलाई सुदृढ बनाइने (Strengthen the Internal Audit)	सम्बन्धित खर्च केन्द्रका कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख								
३.२.१	आपनो कार्यालयको राजस्व, धरौटी तथा विनियोजन तर्फको आय-व्यय तथा प्रचलित कानून बमोजिम खडा भएको कार्य सञ्चालन वा अन्य सार्वजनिक कोषको आ.ले.प. तोकिएको समयभित्र सम्पन्न गर्न र त्रैमासिक रूपमा नै आ.ले.प. प्रतिवेदन प्राप्त गर्न प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकिएको इकाई कार्यालयसँग सामान्यतया गरी आ.ले.प. प्रतिवेदन समयमा नै प्राप्त गर्न प्रयत्नशील रहने		<ul style="list-style-type: none"> प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकिएको इकाईबाट आ.ले.प. हुने गरेको 	<ul style="list-style-type: none"> प्रत्येक ३ महिनामा 	<ul style="list-style-type: none"> प्रत्येक ३ महिनामा 	<ul style="list-style-type: none"> प्रत्येक ३ महिनामा 	<ul style="list-style-type: none"> प्रत्येक ३ महिनामा 	<ul style="list-style-type: none"> आ.ले.प. प्रतिवेदन 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ. २०७४ को दफा ३२ संघीय आ.का.वि.उ. ऐ. २०७६ दफा ३३(४) 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.२.२	प्रदेश लेखा नियन्त्रक कार्यालय/ प्र.ले.इ.का/को.ले.नि.का. बाट आ.ले.प. नहुने स्वास्थ्य स्वास्थ्य निकायहरूले आ.ले.प. गराउन प्रदेश लेखा नियन्त्रक कार्यालय/को.ले.नि.का. सँग समन्वय गरी आ.ले.प. गराउन पहल गरिने	सम्बन्धित खर्च केन्द्र	-	● प्रत्येक ३ महिनामा	● प्रत्येक ३ महिनामा	● प्रत्येक ३ महिनामा	● प्रत्येक ३ महिनामा	● प्रत्येक ३ महिनामा	● आ.प.ले. प्रतिवेदन	● संघीय आ.का.वि.उ. नि. २०७७ को नियम ८४(४)
३.२.३	लेखापरीक्षण गराएपछि मात्र रमाना दिइने (आर्थिक कारोबार गर्ने कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको कुनै महिनाको आ.ले.प. नहुँदै सरुवा भएमा निज कार्यरत रहेको अवधिको आ.ले.प. गराई माग भएको जवाफ वा प्रमाण पेश गर्न लगाई मात्र रमाना दिइने)	सम्बन्धित खर्च केन्द्रका कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख	● आ.ले.प. नगराई रमाना दिइने गरेको	● सरुवा भएको अवस्थामा आ.ले.प. गराई रमाना दिइने	● सरुवा भएको अवस्थामा आ.ले.प. गराई रमाना दिइने	● सरुवा भएको अवस्थामा आ.ले.प. गराई रमाना दिइने	● सरुवा भएको अवस्थामा आ.ले.प. गराई रमाना दिइने	● रमाना पत्र र आ.ले.प. प्रतिवेदन	● संघीय आ.का.उ.वि. नि., २०७७ को नियम ८६	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.२.४	आ.ले.प. प्रतिवेदनमा औल्याइएको प्रतिवेदन (बेरजू) समयमा नै सुधार (फर्यौट) गरिने	सम्बन्धित खर्च केन्द्र	<ul style="list-style-type: none"> व्यवस्थित अभिलेख नरहेको 	<ul style="list-style-type: none"> मासिक प्रतिवेदनको हकमा अर्को त्रैमासिक अवधिभित्र तथा बाषिक प्रतिवेदनको हकमा अन्तिम लेखापरीक्षण हुनु अगावै बेरजू फर्यौट गरिने 	<ul style="list-style-type: none"> मासिक प्रतिवेदनको हकमा अर्को त्रैमासिक अवधिभित्र तथा बाषिक प्रतिवेदनको हकमा अन्तिम लेखापरीक्षण हुनु अगावै बेरजू फर्यौट गरिने 	<ul style="list-style-type: none"> मासिक प्रतिवेदनको हकमा अर्को त्रैमासिक अवधिभित्र तथा बाषिक प्रतिवेदनको हकमा अन्तिम लेखापरीक्षण हुनु अगावै बेरजू फर्यौट गरिने 	<ul style="list-style-type: none"> मासिक प्रतिवेदनको हकमा अर्को त्रैमासिक अवधिभित्र तथा बाषिक प्रतिवेदनको हकमा अन्तिम लेखापरीक्षण हुनु अगावै बेरजू फर्यौट गरिने 	<ul style="list-style-type: none"> आ.ले.प. प्रतिवेदन र फर्यौट पत्र 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ३२(६) संघीय आ.का.वि.उ. ऐ., २०७६ दफा ३३(८), नियमावली, २०७७ को दफा ८५ 	
३.२.५	आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सोमा गरिएको सुधारको अभिलेख राख्ने	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> मुख्यमन्त्रि तथा म.प. कार्यालयको PLGSP ले प्रदेशको लागि सफ्टवेयर तयार गरिरहेको 	<ul style="list-style-type: none"> कार्यान्वयनमा ल्याउने आ.ले.प. प्रतिवेदन प्राप्त भएपछि ३० दिनभित्र प्रविष्टी (Entry) गरिने 	<ul style="list-style-type: none"> कार्यान्वयनमा ल्याउने आ.ले.प. प्रतिवेदन प्राप्त भएपछि ३० दिनभित्र प्रविष्टी (Entry) गरिने 	<ul style="list-style-type: none"> कार्यान्वयनमा ल्याउने आ.ले.प. प्रतिवेदन प्राप्त भएपछि ३० दिनभित्र प्रविष्टी (Entry) गरिने 	<ul style="list-style-type: none"> कार्यान्वयनमा ल्याउने आ.ले.प. प्रतिवेदन प्राप्त भएपछि ३० दिनभित्र प्रविष्टी (Entry) गरिने 	<ul style="list-style-type: none"> तयार भएको सफ्टवेयर आ.ले.प. प्रतिवेदन प्रविष्टी (Entry) भएको हुने 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. ऐ २०७६ दफा ६२ र नियमावलीको नियम १२९ 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.२.६	मातहत निकायहरूको आ.ले.प. प्रतिवेदन (बेरुज) को अनुगमन गरिने	मन्त्रालय (प्रशासन महाशाखा प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	आ.ले.प. प्रतिवेदनको अनुगमन हुने नगरेको	प्रत्येक ३ महिनामा १०% कार्यालयको अनुगमन गर्ने	प्रत्येक ३ महिनामा १०% कार्यालयको अनुगमन गर्ने	प्रत्येक ३ महिनामा १०% कार्यालयको अनुगमन गर्ने	प्रत्येक ३ महिनामा १०% कार्यालयको अनुगमन गर्ने	प्रत्येक ३ महिनामा १०% कार्यालयको अनुगमन गर्ने	अनुगमन प्रतिवेदन	संघीय आ.क्रा.वि.उ. ऐ. नि. २०७७ नियम ८४(९)
३.२.७	आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन (मातहत सबै निकायको देखिने गरी) वार्षिक रूपमा तयार गरिने	मन्त्रालय (प्रशासन महाशाखा प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	आ.ले.प. एकीकृत प्रतिवेदन तयार हुने नगरेको	आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र	आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र	आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र	आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र	आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र	आ.ले.प. एकीकृत प्रतिवेदन	
३.२.८	लेखापरीक्षण समितिको गठन (आ.ले.प.को प्रतिवेदनमा उल्लेख भए बमोजिम सुधार भए नभएको परीक्षण गर्न तथा आवश्यक कारवाही गर्न लेखापरीक्षण समितिको गठन गरिने)	मन्त्रालय (प्रशासन महाशाखा प्रमुख)	लेखापरीक्षण समितिको गठन नभएको	समितिको गठन र कृयाशीलता	समितिको बैठक ३।३ महिनामा बस्ने	समितिको बैठक ३।३ महिनामा बस्ने	समितिको बैठक ३।३ महिनामा बस्ने	समितिको बैठक ३।३ महिनामा बस्ने	समितिको बैठकको बैठक पुस्तिका	संघीय आ.क्रा.वि.उ.ऐ. २०७६ को दफा ३४(३)
३.२.९	आ.ले.प.को प्रतिवेदन र सो उपर भएको कारवाहीको प्रतिवेदन विभागीय मन्त्री समक्ष पेश गरिने	मन्त्रालय (प्रशासन महाशाखा प्रमुख)	प्रतिवेदन विभागीय मन्त्री समक्ष पेश हुने नगरेको	प्रतिवेदन विभागीय मन्त्री समक्ष बर्षको एक पटक पेश हुने	प्रतिवेदन विभागीय मन्त्री समक्ष बर्षको एक पटक पेश हुने	प्रतिवेदन विभागीय मन्त्री समक्ष बर्षको एक पटक पेश हुने	प्रतिवेदन विभागीय मन्त्री समक्ष बर्षको एक पटक पेश हुने	प्रतिवेदन विभागीय मन्त्री समक्ष बर्षको एक पटक पेश हुने	आ.ले.प.को प्रतिवेदन र सो उपर भएको कारवाहीको प्रतिवेदन	संघीय आ.क्रा.वि.उ.ऐ. २०७६ को दफा ३४(४)

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)				मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
३.३	वित्तीय एवं भौतिक प्रगतिको विवरण समयमा तयार गरिने (Timely Preparation of Trimester and Annually Financial and Physical Progress Report)								
३.३.१	प्रत्येक कार्यालयले विनियोजन, राजस्व, धरोटी, अन्य स्रोत र सम्पत्ति तथा प्रतिवद्धताको विवरण प्रदेश लेखा नियन्त्रक कार्यालय/ प्र.ले.इ.का/को.ले.नि.का. मा रहेको अभिलेखसँग रजु गरी मन्त्रालयमा मासिक रूपमा पठाइने	खर्च केन्द्रहरु (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> मासिक वित्तीय प्रतिवेदन महिना समास भएको ७ दिनभित्र पठाइने महिना समास भएको ७ दिनभित्र पठाइने महिना समास भएको ७ दिनभित्र पठाइने महिना समास भएको ७ दिनभित्र पठाइने 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ दफा २५(३) संघीय आ.का.वि.उ. ऐ. २०७६ को दफा ३५, नियमावली, २०७७ को नियम ७३ (३)
३.३.२	कार्यक्रमहरुको त्रैमासिक वित्तीय एवं भौतिक प्रगति विवरण तयार गरिने	मन्त्रालय (योजना र प्रशासन महाशाखा), एवं खर्च केन्द्रका प्रमुख						<ul style="list-style-type: none"> त्रैमासिक समास भएको २१ दिनभित्र त्रैमासिक समास भएको २१ दिनभित्र त्रैमासिक समास भएको २१ दिनभित्र त्रैमासिक समास भएको २१ दिनभित्र 	<ul style="list-style-type: none"> त्रैमासिक भौतिक प्रगति विवरण
३.३.३	कार्यक्रमहरुको वार्षिक वित्तीय एवं भौतिक प्रगति विवरण तयार गरिने	मन्त्रालय (योजना र प्रशासन महाशाखा), एवं खर्च केन्द्रका प्रमुख						<ul style="list-style-type: none"> वार्षिक प्रगति समीक्षा गर्ने गरिएको वार्षिक प्रगति समीक्षा गर्ने गरिएको वार्षिक प्रगति समीक्षा गर्ने गरिएको वार्षिक प्रगति समीक्षा गर्ने गरिएको 	<ul style="list-style-type: none"> वार्षिक भौतिक प्रगति विवरण

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.३.४	विनियोजन, राजस्व, धरोटी र अन्य स्रोतको वार्षिक रूपमा आर्थिक विवरण तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकिएको कार्यालयमा र महालेखापरीक्षकको कार्यालय समक्ष पेश गरिने	सबै खर्च केन्द्र (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> को.ले.नि.का. बाट प्रमाणित आ.वि. र म.ले.प. लेखापरीक्षण प्रतिवेदन 	<ul style="list-style-type: none"> प्रदेश आ.का.वि.ऐन, २०७४ को दफा २५ संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ३५, नियमावली, २०७७ को नियम ७३(३)
३.३.५	मातहत कार्यालय समेतको विनियोजन, राजस्व, धरोटी, तथा अन्य स्रोत समेतको केन्द्रीय आर्थिक विवरण (एकीकृत वित्तीय विवरण) तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालयसंग भिडान गरी महालेखापरीक्षकको कार्यालयमा पेश गरिने	मन्त्रालय (आर्थिक प्रशासन शाखा)	पेश गर्ने गरिएको	• तोकिएको अवधिभित्र (कार्तिक मसान्तभित्र)	• तोकिएको अवधिभित्र (कार्तिक मसान्तभित्र)	• तोकिएको अवधिभित्र (कार्तिक मसान्तभित्र)	• तोकिएको अवधिभित्र (कार्तिक मसान्तभित्र)	• तोकिएको अवधिभित्र (कार्तिक मसान्तभित्र)	<ul style="list-style-type: none"> पेश गरिएको केन्द्रीय आर्थिक विवरण 	<ul style="list-style-type: none"> प्रदेश आ.का.वि.ऐन, २०७४ को दफा २५ संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा २९, नियमावली, २०७७ को नियम ७५

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
३.३.६	दातृ निकायसंग सम्झौता भए अनुरूप दातृ निकायलाई आवश्यक पर्ने लेखापरीक्षण वित्तीय प्रतिवेदन (Audited Financial Report/Project Account) बार्षिक रुपमा तयार गरी दातृ निकायलाई उपलब्ध गराइने	मन्त्रालय (योजना र प्रशासन महाशाखा)	हाल यस्तो व्यवस्था नरहेको	दातृ निकायसंग भएको सम्झौतामा तोकिएको समयसीमा भित्र	दातृ निकायसंग भएको सम्झौतामा तोकिएको समयसीमा भित्र	दातृ निकायसंग भएको सम्झौतामा तोकिएको समयसीमा भित्र	दातृ निकायसंग भएको सम्झौतामा तोकिएको समयसीमा भित्र	लेखापरीक्षण वित्तीय प्रतिवेदन	दातृ निकायसंग भएको सम्झौता	
३.३.७	मातहत कार्यालय समेतको गैर बजेटरी आम्दानी खर्च समेतको नेपाल-सार्वजनिक-क्षेत्र-लेखामान (Nepal-Public-Sector-Accounting-Standards- NPSAS) मा आधारित प्रतिवेदन तयार गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	कार्यान्वयनको चरण रहेको	म.ले.प.को कार्यालयले माग गरेको समय सीमाभित्र	म.ले.प.को कार्यालयले माग गरेको समय सीमाभित्र	म.ले.प.को कार्यालयले माग गरेको समय सीमाभित्र	म.ले.प.को कार्यालयले माग गरेको समय सीमाभित्र	NPSAS प्रतिवेदन	<ul style="list-style-type: none"> आ.का.वि.उ. ऐ २०७६ को दफा २६ म.ले.प. को निर्देशन 	
३.४	प्रदेश स्वास्थ्य क्षेत्रको वित्तीय जोखिम सम्बन्धी सूचनाको अभिलेख तथा कार्यान्वयन (Maintained Risk Register Framework for Financial Transition)									
३.४.१	वित्तीय जोखिमको पहिचान गरी जोखिम अभिलेख (Risk Register) तयार गरिने र मातहत निकायहरूलाई सोको जानकारी पठाइने	मन्त्रालय (प्रशासन महाशाखा)	जोखिम अभिलेख तयार नगरिएको	जोखिमको चेकलिष्ट तयार गरिने	जोखिमको चेकलिष्ट तयार गरिने	जोखिमको चेकलिष्ट तयार गरिने	जोखिमको चेकलिष्ट तयार गरिने	जोखिमको चेकलिष्ट तयार गरिने	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ३१(२) संघीय आ.का.वि.उ.ऐ., २०७६ को दफा ३२ (२) 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
३.४.२	पहिचान गरिएको वित्तीय जोखिमको पृष्ठपोषण (Feedback) लिई वित्तीय कारोवार गरिने	सबै खर्च केन्द्रहरु	म.ले.प. लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित जोखिमका बारेमा ध्यान दिने गरिएको	<ul style="list-style-type: none"> प्रत्येक कारोवार गर्दा वित्तीय जोखिम एकिन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक कारोवार गर्दा वित्तीय जोखिम एकिन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक कारोवार गर्दा वित्तीय जोखिम एकिन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक कारोवार गर्दा वित्तीय जोखिम एकिन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक कारोवार गर्दा वित्तीय जोखिम एकिन गरिने 	<ul style="list-style-type: none"> वित्तीय जोखिमको मूल्यांकन लेखापरीक्षण प्रतिवेदन 	
४. सार्वजनिक खरिदमा सुधार (Improvement on Public Procurement Management)										
४.१	स्वास्थ्य सामग्री खरिद सुधार योजना (Procurement Improvement Plan-PIP) तयार गरिने	मन्त्रालय नीति, योजना तथा जनस्वास्थ्य महाशाखा र प्रशासन महाशाखा)	खरिद सुधार योजना मस्यौदाको क्रममा रहेको	<ul style="list-style-type: none"> खरिद सुधार योजना तयार गरिने खरिद सुधार योजनाको कार्यान्वयन 	<ul style="list-style-type: none"> खरिद सुधार योजनाको कार्यान्वयन 	<ul style="list-style-type: none"> खरिद सुधार योजनाको कार्यान्वयन 	<ul style="list-style-type: none"> खरिद सुधार योजनाको कार्यान्वयन 	<ul style="list-style-type: none"> खरिद सुधार योजनाको कार्यान्वयन 	<ul style="list-style-type: none"> खरिद सुधार योजनाको स्वीकृति 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५. लेखापरीक्षण तथा बाह्य निगरानी (External Scrutiny and Audit)										
५.१ लेखापरीक्षण, लेखापरीक्षण प्रतिवेदनको सम्बन्धन तथा बेरजू लगत (Audit, Audit Response and Audit Queries Record)										
५.१.१	म.ले.प.को कार्यालयको लेखापरीक्षण डोरलाई वित्तीय कारोवारको सबै प्रकारका विवरणहरू उपलब्ध गराई लेखापरीक्षण गराइने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> विवरण उपलब्ध गराई म.ले.प. डोरबाट लेखापरीक्षण हुने गरेको 	<ul style="list-style-type: none"> तोकिएको समयमा आवश्यक विवरण उपलब्ध गराई कार्यालय प्रमुख र लेखा प्रमुख अनिवार्य रूपमा उपस्थित भई लेखापरीक्षण गराउने 	<ul style="list-style-type: none"> तोकिएको समयमा आवश्यक विवरण उपलब्ध गराई कार्यालय प्रमुख र लेखा प्रमुख अनिवार्य रूपमा उपस्थित भई लेखापरीक्षण गराउने 	<ul style="list-style-type: none"> तोकिएको समयमा आवश्यक विवरण उपलब्ध गराई कार्यालय प्रमुख र लेखा प्रमुख अनिवार्य रूपमा उपस्थित भई लेखापरीक्षण गराउने 	<ul style="list-style-type: none"> तोकिएको समयमा आवश्यक विवरण उपलब्ध गराई कार्यालय प्रमुख र लेखा प्रमुख अनिवार्य रूपमा उपस्थित भई लेखापरीक्षण गराउने 	<ul style="list-style-type: none"> उपलब्ध गराईका विवरणहरू 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ३५, नियमावली २०७७, प्रदेश आ.का.ऐ., २०७४ को दफा ३३ म.ले.प.को सालवसाली निर्देशन 	
५.१.२	लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको कार्यान्वयन गरी म.ले.प.को कार्यालयलाई प्रतिक्रिया (जवाफ) समयमा नै उपलब्ध गराइने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> धेरै जसो कार्यालयहरूले प्रतिक्रिया उपलब्ध गराउने जगरेको 	<ul style="list-style-type: none"> प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र प्रतिक्रिया उपलब्ध गराउने 	<ul style="list-style-type: none"> प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र प्रतिक्रिया उपलब्ध गराउने 	<ul style="list-style-type: none"> प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र प्रतिक्रिया उपलब्ध गराउने 	<ul style="list-style-type: none"> प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र प्रतिक्रिया उपलब्ध गराउने 	<ul style="list-style-type: none"> प्रतिक्रिया पत्र (जवाफ) 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ.ऐ., २०७६ को दफा ३५, नियमावली २०७७ को दफा ८७, प्रदेश आ.का.ऐ., २०७४ को दफा ३५ 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.१.३	लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन र सोको प्रतिक्रिया (जवाफ) म.ले.प.को कार्यालयलाई ३५ दिन भित्र उपलब्ध गराएको विवरण नेपाल लेखापरीक्षण प्रणाली (Nepal Audit Management System-NAMS) मा प्रविष्ट (Entry) गरिने	सबै खर्च केन्द्रहर (आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ • म.ले.प.को कार्यालयबाट सफ्टवेयर (NAMS) विकास भई कार्यान्वयनमा रहेको	२०७९।८० • ३५ दिन भित्र NAMS मा प्रतिक्रिया प्रविष्ट गरिने	२०८०।८१ • ३५ दिन भित्र NAMS मा प्रतिक्रिया प्रविष्ट गरिने	२०८१।८२ • ३५ दिन भित्र NAMS मा प्रतिक्रिया प्रविष्ट गरिने	२०८२।८३ • ३५ दिन भित्र NAMS मा प्रतिक्रिया प्रविष्ट गरिने	२०८३।८४ • ३५ दिन भित्र NAMS मा प्रविष्ट भएको हुने	• NAMS सफ्टवेयरमा प्रविष्ट भएको हुने	
५.१.४	लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनबाट हटी कायम रहेका लगती बेरजू (दफावार रुपमा) NAMS मा प्रविष्ट (Entry) गरिने	सबै खर्च केन्द्रहर (आर्थिक प्रशासन शाखा प्रमुख)	• म.ले.प.को कार्यालयबाट सफ्टवेयर (NAMS) विकास भई कार्यान्वयनमा रहेको	• प्रारम्भिक प्रतिवेदनबाट हटेको जानकारी प्राप्त भएको ७ दिन भित्र	• प्रारम्भिक प्रतिवेदनबाट हटेको जानकारी प्राप्त भएको ७ दिन भित्र	• प्रारम्भिक प्रतिवेदनबाट हटेको जानकारी प्राप्त भएको ७ दिन भित्र	• प्रारम्भिक प्रतिवेदनबाट हटेको जानकारी प्राप्त भएको ७ दिन भित्र	• प्रारम्भिक प्रतिवेदनबाट हटेको जानकारी प्राप्त भएको ७ दिन भित्र	• NAMS मा प्रविष्ट भएको हुने	
५.१.५	NAMS को प्रयोग: म.ले.प.को कार्यालयलाई लेखापरीक्षणको लागि आवश्यक पर्ने वित्तीय विवरणहरू, कागजात, लेखापरीक्षण प्रारम्भिक प्रतिवेदन उपरको प्रतिक्रिया तथा सम्परीक्षणका लागि गरिने सबै किसिमका पत्राचार तथा प्रमाण म.ले.प.को कार्यालयले विकास गरेको नेपाल लेखापरीक्षण प्रणाली (Nepal Audit Management System-NAMS) मार्फत उपलब्ध गराइने	सबै खर्च केन्द्रहर (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	म.ले.प.को कार्यालयबाट २०७८ मंसिर १ देखि लागू भएको ।	• नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने	• नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने	• नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने	• नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने	• नेपाल लेखापरीक्षण प्रणालीमा प्रविष्ट भएको हुने	• म.ले.प.को नेपाल लेखापरीक्षण प्रणालीमा प्रविष्ट भएको हुने	• म.ले.प.को नेपाल लेखापरीक्षण प्रणाली (व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७८)

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.१.६	बेरुजूको लागत राखिने र लागत राख्दा आ.का.प. बेरुजू र म.ले.प बेरुजूको छुट्टा छुट्टै लागत (आ.का.वि.उ.नि., २०७७ को अनुसूची १३ को ढांचामा) राखिने	सबै खर्च केन्द्रहर (आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> आ.प.ले. बेरुजू र प.ले.म बेरुजूको 	<ul style="list-style-type: none"> प्रदेश आ.का.प.रे., २०६४ को दफा ३६(३) संघीय आ.का.वि.उ. ए., २०७६ को दफा ३८(३) र नियमावली, २०७७ को दफा ८८(१)
५.१.७	मन्त्रालयले आफ्नो र मातहतका सबै कार्यालयको बेरुजूको एकीकृत लागत राखिने	मन्त्रालय (महाशाखा प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> बेरुजूको एकीकृत लागत 	<ul style="list-style-type: none"> प्रदेश आ.का.प.रे., २०६४ को दफा ३६(३) संघीय आ.का.वि.उ. ए., २०७६ को दफा ३८(३) र नियमावली, २०७७ को दफा ८८(१)

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
५.१.८	बेरजू फर्स्यौट तथा वौकीको लागत अद्यावधिक गरिने	सबै खर्च केन्द्रहरु	<ul style="list-style-type: none"> बेरजूको लागत अद्यावधिक हुन नसकेको 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौट भएको तथा थप भएको अवस्थामा अद्यावधिक गरिने 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौट भएको तथा थप भएको अवस्थामा अद्यावधिक गरिने 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौट भएको तथा थप भएको अवस्थामा अद्यावधिक गरिने 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौट भएको तथा थप भएको अवस्थामा अद्यावधिक गरिने 	<ul style="list-style-type: none"> अद्यावधिक गरिएको बेरजूको लागत 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. ऐ. २०७६ को दफा ३८ 	
५.१.९	स्वास्थ्य क्षेत्रको आ.ले.प तथा अन्तिम लेखापरीक्षणमा सुधार गर्नका लागि प्रदेश प्र.ले.इ.का/को.ले.मि.का र म.ले.प. को कार्यालयसंग अन्तरक्रिया/छलफल गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> समय समयमा छलफल हुँदै आएको 	<ul style="list-style-type: none"> आ.व. को शुरुमा कम्तीमा एक पटक र आवश्यकता अनुसार अन्तरक्रिया गरिने 	<ul style="list-style-type: none"> आ.व. को शुरुमा कम्तीमा एक पटक र आवश्यकता अनुसार अन्तरक्रिया गरिने 	<ul style="list-style-type: none"> आ.व. को शुरुमा कम्तीमा एक पटक र आवश्यकता अनुसार अन्तरक्रिया गरिने 	<ul style="list-style-type: none"> आ.व. को शुरुमा कम्तीमा एक पटक र आवश्यकता अनुसार अन्तरक्रिया गरिने 	<ul style="list-style-type: none"> अन्तरक्रियाको संख्या 		
५.२	बेरजू फर्स्यौटको लागि तोकिएको लक्ष पुरा गरिने	(To Achieving the target of Audit Clearance)								
५.२.१	बेरजू फर्स्यौटको कार्ययोजना तयार गरिने	मन्त्रालय र अन्तर्गतका खर्च केन्द्रहरु (कार्यालय प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> केही निकायले मात्र कार्ययोजना तयार गर्ने गरेको 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको श्रावण महिनाभित्र बेरजू फर्स्यौटको कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको श्रावण महिनाभित्र बेरजू फर्स्यौटको कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको श्रावण महिनाभित्र बेरजू फर्स्यौटको कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको श्रावण महिनाभित्र बेरजू फर्स्यौटको कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउने 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौटको कार्ययोजना 	<ul style="list-style-type: none"> बेरजू फर्स्यौट अनुगमन समितिको निर्देशन 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.२.२	अधिल्लो आ.ब सम्मको (चालु बाहेक) बेरजू म.ले.प.को कार्यालयबाट प्राथमिकताका साथ फर्स्यौट गराउने	सबै खर्च केन्द्रहरु कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ • म.ले.प.को कार्यालयबाट फर्स्यौट भइरहेको ।	• बाँकी बेरजूमध्ये कम्तिमा ८०% फर्स्यौट गराइने	• बाँकी बेरजूमध्ये कम्तिमा ८०% फर्स्यौट गराइने	• बाँकी बेरजूमध्ये कम्तिमा ८०% फर्स्यौट गराइने	• बाँकी बेरजूमध्ये कम्तिमा ८०% फर्स्यौट गराइने	• म.ले.प. को वार्षिक प्रतिवेदन		
५.२.३	गत आ.ब. को बेरजू (चालु बेरजू) सकृयताका साथ म.ले.प.को कार्यालयबाट फर्स्यौट गराइने	सबै खर्च केन्द्रहरु कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	• म.ले.प.को कार्यालयबाट फर्स्यौट भइरहेको ।	• शतप्रतिशत बेरजू फर्स्यौट गराइने	• शतप्रतिशत बेरजू फर्स्यौट गराइने	• शतप्रतिशत बेरजू फर्स्यौट गराइने	• शतप्रतिशत बेरजू फर्स्यौट गराइने	• म.ले.प. को वार्षिक प्रतिवेदन • बे फ.मू. तथा अ. समितिको वार्षिक प्रतिवेदन		
५.२.४	विगतदेखि फर्स्यौट गर्न बाँकी रहेको बेरजू म.ले.प.को कार्यालयको लेखापरीक्षण डोरबाटै फर्स्यौट गराउन आवश्यक कागजात प्रमाण पेश गरी सम्परीक्षण गराइने	सबै खर्च केन्द्रहरु कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	• केही खर्च केन्द्रले मात्र सम्परीक्षण गराउने गरेको	• म.ले.प. को कार्यालयको लेखापरीक्षण डोर आएको समयमा	• म.ले.प. को कार्यालयको लेखापरीक्षण डोर आएको समयमा	• म.ले.प. को कार्यालयको लेखापरीक्षण डोर आएको समयमा	• म.ले.प. को कार्यालयको लेखापरीक्षण डोर आएको समयमा	• लेखापरीक्षण को प्रारम्भिक प्रतिवेदन	• म.ले.प.को नीतिगत निर्देशन एवं अभ्यास	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.२.५	प्रचलित कानूनको रीत पु-याउनु पर्नेमा सो रीतसम्म नपुर्याई अनियमित भएको तर सरकारी हानी नोकसानी भएको नदेखिएको बेरुजू हानी नोकसानी नभएको कारण यथासम्भव प्रष्ट गरी मन्त्रालयमा पेश गरी नियमित गराइने	सबै खर्च केन्द्रहरु कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ • नियमितका लागि पेश भएका बेरुजूको छानविन गरी मन्त्रालयबाट नियमित गर्ने गरिएको	२०७९।८० • लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको एक महिनाभित्र	२०८०।८१ • लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको एक महिनाभित्र	२०८१।८२ • लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको एक महिनाभित्र	२०८२।८३ • लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको एक महिनाभित्र	२०८३।८४ • लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको एक महिनाभित्र	मासिक बेरुजू फछ्यौट प्रतिवेदन • प्रदेश आ.का.ऐ., २०७४ को दफा ३८(२) • संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ४६(३), नियमावलि, २०७७ को नियम ८९(१) र (२)	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.२.६	असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजूको नियमित कार्यविधिबाट असुल उपर हुन नसकेमा त्यस्तो लागत कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने प्रयोजनका लागि मन्त्रालयमा पेश गरिने	सबै खर्च केन्द्रहर कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ • यस्तो अभ्यास हुने नगरेको	२०७९।८० • अवस्था अनुसार पेश गरिने	२०८०।८१ • अवस्था अनुसार पेश गरिने	२०८१।८२ • अवस्था अनुसार पेश गरिने	२०८२।८३ • अवस्था अनुसार पेश गरिने	२०८३।८४ • अवस्था अनुसार पेश गरिने	<ul style="list-style-type: none"> कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लागत कसिएको पत्र 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐन, २०७४ को दफा ३८ संघीय आ.का.वि.उ. ऐ., २०७६ को दफा ४७(३) तथा नियमावली, २०७७ को नियम ९०(१०)
५.२.७	बेरुजू फस्यौटको मासिक प्रगति प्रतिवेदन (विवरण) तयार गरी मन्त्रालयमा पठाउने	सबै खर्च केन्द्रहर (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	• बेरुजू फस्यौटको मासिक प्रगति प्रतिवेदन प्राप्त हुने नगरेको	• प्रत्येक महिनाको ७ गतेभित्र	• प्रत्येक महिनाको ७ गतेभित्र	• प्रत्येक महिनाको ७ गतेभित्र	• प्रत्येक महिनाको ७ गतेभित्र	• प्रत्येक महिनाको ७ गतेभित्र	<ul style="list-style-type: none"> बेरुजू फस्यौटको मासिक प्रगति प्रतिवेदन 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.२.८	वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन (विवरण) तयार गर्ने	मन्त्रालय (प्रशासन महाशाखा, आर्थिक प्रशासन शाखा प्रमुख)	वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन तयार नगरेको हुने	<ul style="list-style-type: none"> प्रत्येक महिनाको ७ गतेभित्र वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक महिनाको ७ गतेभित्र वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक महिनाको ७ गतेभित्र वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन तयार गरिने 	<ul style="list-style-type: none"> प्रत्येक महिनाको ७ गतेभित्र वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन तयार गरिने 	<ul style="list-style-type: none"> वेरुजू फस्यौटको एकीकृत मासिक प्रगति प्रतिवेदन 		
५.२.९	नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका साविक कार्यालय/निकायहरू प्रदेश सरकारमा हस्तान्तरित हुँदा ती निकायको नाममा कायम भएको फस्यौट गर्न बाँकी वेरुजू फस्यौट गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजीकरण गरिने	मन्त्रालय (प्रशासन महाशाखा, आर्थिक प्रशासन शाखा प्रमुख)	हस्तान्तरित कार्यालयको नाममा रहेको वेरुजू फस्यौट गर्न बाँकी रहेको	<ul style="list-style-type: none"> निरन्तर सहजीकरण गरिने 	<ul style="list-style-type: none"> निरन्तर सहजीकरण गरिने 	<ul style="list-style-type: none"> निरन्तर सहजीकरण गरिने 	<ul style="list-style-type: none"> निरन्तर सहजीकरण गरिने 	<ul style="list-style-type: none"> वेरुजू फस्यौटको प्रतिशत 		

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.२.१	तोकिएको बेरुजू फस्यौटको लक्ष पुरा गर्नेलाई पुरस्कृत गरिने र लक्ष पुरा नगर्नेलाई कारवाही गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	पुरस्कृत र कारवाही हुने गरेको	• बेरुजू फस्यौट अनुगमन समिति तोकिएको रकम र संख्यामा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र पुरस्कृत गरिने र कारवाही पनि गरिने	• बेरुजू फस्यौट अनुगमन समिति तोकिएको रकम र संख्यामा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र पुरस्कृत गरिने र कारवाही पनि गरिने	• बेरुजू फस्यौट अनुगमन समिति तोकिएको रकम र संख्यामा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र पुरस्कृत गरिने र कारवाही पनि गरिने	• बेरुजू फस्यौट अनुगमन समिति तोकिएको रकम र संख्यामा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र पुरस्कृत गरिने र कारवाही पनि गरिने	• बेरुजू फस्यौट अनुगमन समिति तोकिएको रकम र संख्यामा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र पुरस्कृत गरिने र कारवाही पनि गरिने	• पुरस्कृत र कारवाही गरिएको कर्मचारीहरूको विवरण	• बेरुजू फस्यौट अनुगमन समितिको निर्देशन

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
५.३ लेखापरीक्षण अंकमा बेरजूको अंकको प्रतिशतलाई न्यूनीकरण गरिने (Reduced audit queries against audited amount)										
५.३.१	लेखापरीक्षण गरिएको अंकको तुलनामा बेरजूको प्रतिशत घटाइने / न्यूनीकरण गरिने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख)	२०७६।७७ को लेखापरीक्षणमा मन्त्रालय र अन्तर्गतको लेखापरीक्षण कूल अंकको सरकारी निकायतर्फ ०.७४% र अस्पतालतर्फ २.८९% रहेको	<ul style="list-style-type: none"> प्रत्येक वर्ष लेखापरीक्षण हुँदा बेरजू शून्य गराउने, शून्य हुन नसकेको अवस्थामा ३ प्रतिशत भन्दा कम गराउन प्रयत्नशील रहने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष लेखापरीक्षण हुँदा बेरजू शून्य गराउने, शून्य हुन नसकेको अवस्थामा ३ प्रतिशत भन्दा कम गराउन प्रयत्नशील रहने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष लेखापरीक्षण हुँदा बेरजू शून्य गराउने, शून्य हुन नसकेको अवस्थामा ३ प्रतिशत भन्दा कम गराउन प्रयत्नशील रहने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष लेखापरीक्षण हुँदा बेरजू शून्य गराउने, शून्य हुन नसकेको अवस्थामा ३ प्रतिशत भन्दा कम गराउन प्रयत्नशील रहने 	<ul style="list-style-type: none"> म.ले.प. को वार्षिक प्रतिवेदन 	<ul style="list-style-type: none"> बेरजू फर्स्वोट अनुगमन समितिको निर्देशन 	
५.३.२	कर कट्टा नगरेको, राजश्व दाखिला नगरेको, प्रमाण कागजात नभएको, भरपाई पेश नभएको, वा बिल वा भौचर वा प्रमाण नभएको जस्ता बेरजू हुन नदिई लेखापरीक्षण डोर समक्ष त्यस्ता कागजात पेश गरी बेरजू न्यूनीकरण गरिने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख)	यस प्रकारको बेरजूको संख्या र रकम रहने गरेको	<ul style="list-style-type: none"> लेखापरीक्षण भएकै अवस्थामा प्रमाण पेश गरी बेरजू न्यूनीकरण गरिने 	<ul style="list-style-type: none"> लेखापरीक्षण भएकै अवस्थामा प्रमाण पेश गरी बेरजू न्यूनीकरण गरिने 	<ul style="list-style-type: none"> लेखापरीक्षण भएकै अवस्थामा प्रमाण पेश गरी बेरजू न्यूनीकरण गरिने 	<ul style="list-style-type: none"> लेखापरीक्षण भएकै अवस्थामा प्रमाण पेश गरी बेरजू न्यूनीकरण गरिने 	<ul style="list-style-type: none"> म.ले.प. लेखापरीक्षण को प्रारम्भिक प्रतिवेदन 	<ul style="list-style-type: none"> बेरजू फर्स्वोट अनुगमन समितिको निर्देशन 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
सार्वजनिक लेखा समितिमा छलफल समितिको निर्देशनको अभिलेख र कार्यान्वयन (Discussion with Public Account Committee on OAG Report, Maintain the Records of Committee's directives and execute the decisions)										
५.४.१	म.ले.प. को वार्षिक प्रतिवेदनमा उल्लेखित विषयमा समयमै प्रमाण सहितको प्रतिक्रिया सार्वजनिक लेखा समितिलाई उपलब्ध गराइने र छलफलमा भाग लिइने	मन्त्रालय (सचिव, प्रशासन महाशाखा, आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> प्रत्येक वर्ष सा.ले.स.ले माग गरेको समयमा प्रतिक्रिया उपलब्ध गराउने र छलफलमा भाग लिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष सा.ले.स.ले माग गरेको समयमा प्रतिक्रिया उपलब्ध गराउने र छलफलमा भाग लिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष सा.ले.स.ले माग गरेको समयमा प्रतिक्रिया उपलब्ध गराउने र छलफलमा भाग लिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष सा.ले.स.ले माग गरेको समयमा प्रतिक्रिया उपलब्ध गराउने र छलफलमा भाग लिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष सा.ले.स.ले माग गरेको समयमा प्रतिक्रिया उपलब्ध गराउने र छलफलमा भाग लिने 	<ul style="list-style-type: none"> मन्त्रालयले सार्वजनिक लेखा समितिलाई पठाएको पत्र र सार्वजनिक लेखा समितिको निर्णय 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ३८(२) 	
५.४.२	सार्वजनिक लेखा समितिको निर्णय / निर्देशनको अभिलेख राखिने	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> व्यवस्थित तरिकाले अभिलेख राख्ने नगरिएको 	<ul style="list-style-type: none"> व्यवस्थित तरिकाले निर्देशन र कार्यान्वयनको स्थितिको अद्यावधिक अभिलेख राखिने 	<ul style="list-style-type: none"> व्यवस्थित तरिकाले निर्देशन र कार्यान्वयनको स्थितिको अद्यावधिक अभिलेख राखिने 	<ul style="list-style-type: none"> व्यवस्थित तरिकाले निर्देशन र कार्यान्वयनको स्थितिको अद्यावधिक अभिलेख राखिने 	<ul style="list-style-type: none"> व्यवस्थित तरिकाले निर्देशन र कार्यान्वयनको स्थितिको अद्यावधिक अभिलेख राखिने 	<ul style="list-style-type: none"> सार्वजनिक लेखा समितिको निर्देशन पत्र र सोको अभिलेखीकरण 		
५.४.३	सार्वजनिक लेखा समितिको निर्देशन कार्यन्वयन र प्रगति प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश गरिने	मन्त्रालय (प्रशासन महाशाखा, आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> समितिले माग गरेको समयमा लिखित रूपमा प्रतिवेदन दिने गरिएको 	<ul style="list-style-type: none"> निर्देशनको कार्यान्वयनको समीक्षा लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठकमा गरिने 	<ul style="list-style-type: none"> निर्देशनको कार्यान्वयनको समीक्षा लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठकमा गरिने 	<ul style="list-style-type: none"> निर्देशनको कार्यान्वयनको समीक्षा लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठकमा गरिने 	<ul style="list-style-type: none"> निर्देशनको कार्यान्वयनको समीक्षा लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठकमा गरिने 	<ul style="list-style-type: none"> समितिमा पेश गरिएको प्रगति प्रतिवेदन 	<ul style="list-style-type: none"> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१(३) 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)				मूख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२		
६	सम्पति व्यवस्थापनमा सुधार (Improvement on Assets Management)								
६.१	पेशकी व्यवस्थापन तथा नियमन (Advance Management and Monitoring)								
६.१.१	पेशकी कारोवारमा नियन्त्रण गरिने	सबै भुक्तानी केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> पेशकी नियन्त्रण सम्बन्धमा आ.का.वि.उ. नि., २०७७ को परिच्छेद ५ मा विभिन्न व्यवस्था रहेको 	<ul style="list-style-type: none"> आवश्यकता र औचित्यको आधारमा मात्र पेशकी दिइने दोहोरो पेशकी नदिइने म्यादभित्रै पेशकी फर्यौट गर्न लगाउने र गर्ने 	<ul style="list-style-type: none"> आवश्यकता र औचित्यको आधारमा मात्र पेशकी दिइने दोहोरो पेशकी नदिइने म्यादभित्रै पेशकी फर्यौट गर्न लगाउने र गर्ने 	<ul style="list-style-type: none"> आवश्यकता र औचित्यको आधारमा मात्र पेशकी दिइने दोहोरो पेशकी नदिइने म्यादभित्रै पेशकी फर्यौट गर्न लगाउने र गर्ने 	<ul style="list-style-type: none"> आवश्यकता र औचित्यको आधारमा मात्र पेशकी दिइने दोहोरो पेशकी नदिइने म्यादभित्रै पेशकी फर्यौट गर्न लगाउने र गर्ने 	<ul style="list-style-type: none"> फर्यौट गर्न बाँकी पेशकीको मास्केबारी म.ले.प. फा.नं. २११ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को परिच्छेद ५
६.१.२	नगद पेशकी (Cash Advance) को कारोवारलाई न्यूनीकरण गरिने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> कर्मचारी पेशकीमा न्यूनीकरण हुँदै गएको 	<ul style="list-style-type: none"> सिधै भुक्तानी हुन सक्ने काममा पेशकी नदिइने 	<ul style="list-style-type: none"> सिधै भुक्तानी हुन सक्ने काममा पेशकी नदिइने 	<ul style="list-style-type: none"> सिधै भुक्तानी हुन सक्ने काममा पेशकी नदिइने 	<ul style="list-style-type: none"> सिधै भुक्तानी हुन सक्ने काममा पेशकी नदिइने 	<ul style="list-style-type: none"> फर्यौट गर्न बाँकी पेशकीको मास्केबारी म.ले.प. फा.नं. २११ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को को परिच्छेद ५

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
६.१.३	ठेक्का सम्झौता अनुसार दिइने मोबिलाइजेसन पेशकी, प्रतिलिपि पेशकी, र भ्रमणको निमित्त दिइने पेशकी बाहेक चालु आर्थिक वर्षको अन्त्यसम्ममा नफर्छिने गरी कुनै पेशकी नदिइने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	२०७८।७९ • कर्मचारी पेशकीमा न्यूनीकरण हुँदै गएको	२०७९।८० • निरन्तर प्रत्येक आ.व. मा	२०८०।८१ • निरन्तर प्रत्येक आ.व. मा	२०८१।८२ • निरन्तर प्रत्येक आ.व. मा	२०८२।८३ • प्र निरन्तर त्येक आ.व. मा	२०८३।८४ • निरन्तर प्रत्येक आ.व. मा	फर्छ्यौट गर्न बाँकी पेशकीको मास्केबारी म.ले.प. फा.नं. २११	• आ.का.वि.उ. नि., २०७७ को नियम ५०(३)
६.१.४	फर्छ्यौट बाँकी पेशकी जिम्मेवारी सारिने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	• बाँकी पेशकी जिम्मेवारी सारिने गरिएको	• आर्थिक वर्षको पहिलो दिनमै फर्छ्यौट हुन बाँकी पेशकी रकमको जिम्मेवारी सारिने	• आर्थिक वर्षको पहिलो दिनमै फर्छ्यौट हुन बाँकी पेशकी रकमको जिम्मेवारी सारिने	• आर्थिक वर्षको पहिलो दिनमै फर्छ्यौट हुन बाँकी पेशकी रकमको जिम्मेवारी सारिने	• आर्थिक वर्षको पहिलो दिनमै फर्छ्यौट हुन बाँकी पेशकी रकमको जिम्मेवारी सारिने	• आर्थिक वर्षको पहिलो दिनमै फर्छ्यौट हुन बाँकी पेशकी रकमको जिम्मेवारी सारिने	• CGAS मा जिम्मेवारी सारिएको हुने	• आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलि, २०७७ को नियम ५२(१)
६.२	जिन्सी लेखाइकन, उपयोग, सुरक्षा र बरबुझारथ (Inventory Accounting, Use, Safety and Handover-Takeover)									
६.२.१	म.ले.नि.का. बाट लागू गरिएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Asset Management System-PAMS) कार्यान्वयनमा ल्याइने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र जिन्सी शाखा प्रमुख)	• चालु आ .व. २०७७।७८ बाट लागू भएको	• निरन्तर	• निरन्तर	• निरन्तर	• निरन्तर	• निरन्तर	PAMS कार्यान्वयन	म.ले.नि.का. को निर्देशन पत्र

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
६.२.२	सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको जिन्सी निरीक्षण गराई सोको प्रतिवेदन (म.ले.प.फा.नं. ४११) PAMS मा तयार गरिने	सवै खर्च केन्द्रहर (कार्यालय प्रमुख र जिन्सी शाखा प्रमुख)	२०७८।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> म.ले.प. फा.नं. ४११ PAMS मा प्रविष्टी 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को नियम ९९(१) म.ले.प. फा.नं. ४११
६.२.३	सरकारी सम्पत्ति तथा जिन्सी मौज्जातको वार्षिक विवरण (म.ले.प. फा.नं. ४१३) PAMS मा तयार गरिने	सवै खर्च केन्द्रहर (कार्यालय प्रमुख र जिन्सी शाखा प्रमुख)	२०७८।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> PAMS म.ले.प. फा.नं. ४१३ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को नियम १०० म.ले.प. फा.नं. ४१३

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
६.२.४	घर जग्गाको लागत किताब (म.ले.प. फा.नं. ४१७) अद्यावधिक गरी सोको प्रतिवेदन PAMS मा तयार गरिने	सबै खर्च केन्द्रहरु	२०७८।७९	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> PAMS म.ले.प. फा.नं. ४१७ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को नियम १०२ म.ले.प. फा.नं. ४१७ 	
६.२.५	सरकारी सम्पत्ति तथा जिन्सी सामान (स्वास्थ्य उपकरण, फर्निचर, सवारी साधन: जीप, कार, मोटरसाइकल, मेशीन औजारहरु आदि) मर्मत गराउनु पूर्व मर्मत सम्भार तथा संरक्षण आवेदन फारम (म.ले.प. फा.नं. ४१४) को प्रयोग गरी PAMS मा राखिने	सबै खर्च केन्द्रहरु (जिन्सी शाखा प्रमुख)	<ul style="list-style-type: none"> आंशिक रुपमा आवेदन हुने गरेको, PAMS मा नराखिएको 	<ul style="list-style-type: none"> मर्मत गर्नुपर्दा अनिवार्य रुपमा मर्मत पूर्वमर्मत सम्भार तथा संरक्षण आवेदन फारमको प्रयोग गरिने 	<ul style="list-style-type: none"> मर्मत गर्नुपर्दा अनिवार्य रुपमा मर्मत पूर्वमर्मत सम्भार तथा संरक्षण आवेदन फारमको प्रयोग गरिने 	<ul style="list-style-type: none"> मर्मत गर्नुपर्दा अनिवार्य रुपमा मर्मत पूर्वमर्मत सम्भार तथा संरक्षण आवेदन फारमको प्रयोग गरिने 	<ul style="list-style-type: none"> मर्मत गर्नुपर्दा अनिवार्य रुपमा मर्मत पूर्वमर्मत सम्भार तथा संरक्षण आवेदन फारमको प्रयोग गरिने 	<ul style="list-style-type: none"> PAMS म.ले.प. फा.नं. ४१४ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को नियम १०२ म.ले.प. फा.नं. ४१४ 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
६.२.६	सरकारी सम्पत्ति तथा जिन्सी सामान मर्मत भई सकेपछि मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता (म.ले.प. फा.नं. ४१५) अनुसार PAMS मा अभिलेख राखिने	सबै खर्च केन्द्रहर (प्रशासन शाखा प्रमुख र जिन्सी शाखा प्रमुख)	२०७८।७९	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४	<ul style="list-style-type: none"> PAMS म.ले.प. फा.नं. ४१५ 	<ul style="list-style-type: none"> आ.का.वि.उ. नि., २०७७ को नियम १०२ म.ले.प. फा.नं. ४१५ 	
६.२.७	जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेखित लिलाम गर्नु पर्ने सामग्रीको लिलामी व्यवस्था गरिने	सबै खर्च केन्द्रहर						<ul style="list-style-type: none"> आ.ब. समास भएको एक वर्षभित्र लिलाम बिक्री प्रकृया पुरा गरिने 	<ul style="list-style-type: none"> संघीय आ.का.वि.उ. नि., २०७७ को नियम १०६ 	
६.२.८	कर्मचारी जिम्मा रहेको नगद तथा मालसामानको बरबुझार्थ गराइने	सरवा, बडुवा हँदा वा अवकास प्राप्त गर्दा वा लामो अवधि काज वा विदामा रहँदा सबैले						<ul style="list-style-type: none"> व्युत्पादनको प्रमाण—पत्र 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ५० संघीय आ.का.वि.उ. ऐ., २०७७ दफा ४४, नियमावली, २०७७ को १०३ 	


नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
६.२.९	बरबुझारथ गर्ने कर्मचारीले बरबुझारथ प्रमाण पेश नगरी हालको कार्यालयले हाजिर हुन जान रमाना दिन नहुने र हाजिर गराउने कार्यालयले पनि बरबुझारथको प्रमाण नलिई हाजिर हुन आउने कर्मचारीलाई हाजिर गराउन नहुने	सबै खर्च केन्द्रहरु (कार्यालय प्रमुख एवं प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> बरबुझारथ प्रमाणपत्र व्यवस्थित हुन नसकेको 	<ul style="list-style-type: none"> सरुवा भएको अवस्थामा बरबुझारथ प्रमाण दिइने र हाजिर गराइने 	<ul style="list-style-type: none"> सरुवा भएको अवस्थामा बरबुझारथ प्रमाण दिइने र हाजिर गराइने 	<ul style="list-style-type: none"> सरुवा भएको अवस्थामा बरबुझारथ प्रमाण दिइने र हाजिर गराइने 	<ul style="list-style-type: none"> सरुवा भएको अवस्थामा बरबुझारथ प्रमाण दिइने र हाजिर गराइने 	<ul style="list-style-type: none"> बरबुझारथको प्रमाण—पत्र 	<ul style="list-style-type: none"> प्रदेश आ.का.ऐ., २०७४ को दफा ५०संघीय आ.का.वि.उ. ऐ., २०७७ दफा ४४, नियमावली, २०७७ को १०४ 	
७	संस्थागत र मानव स्रोत क्षमता सुधार (Improved Institutional and Human resource Capacity)									
७.१	निर्देशिका निर्माण, परिमार्जन तथा प्रकाशन (Update of Guidelines and Disseminations)									
७.१.१	कार्यक्रम कार्यान्वयन निर्देशिका (Programme Implementation Guidelines) तयार/परिमार्जन गरिने	मन्त्रालय (योजना महाशाखा)	<ul style="list-style-type: none"> रहेको 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आवश्यकता अनुसार परिमार्जन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आवश्यकता अनुसार परिमार्जन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आवश्यकता अनुसार परिमार्जन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष आवश्यकता अनुसार परिमार्जन गरिने 	<ul style="list-style-type: none"> परिमार्जित कार्यक्रम कार्यान्वयन निर्देशिका 		
७.१.२	वित्तीय व्यवस्थापन सहयोगी पुस्तिका (तालिम सामग्री) तयार गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> नरहेको 		<ul style="list-style-type: none"> प्रत्येक वर्ष आवश्यकता अनुसार परिमार्जन गरिने 	<ul style="list-style-type: none"> सहयोगी पुस्तिकाको परिपालन 	<ul style="list-style-type: none"> सहयोगी पुस्तिकाको परिमार्जन, छपाई र वितरण 	<ul style="list-style-type: none"> सहयोगी पुस्तिकाको परिपालन 	<ul style="list-style-type: none"> वित्तीय व्यवस्थापन सहयोगी-पुस्तिका निर्माण भएको हुने 	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मुख्य सूचक	कैफियत
				२०७६।७९	२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३		
७.१.३	बेरूजू फस्योट निर्देशिका तयार गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	• बेरूजू फस्योट निर्देशिका, नरहेको	• बेरूजू फस्योट निर्देशिका तयार गरिने • निर्देशिकाको परिपालन गरिने र बेरूजू फस्योट	• निर्देशिकाको परिपालन गरिने र बेरूजू फस्योट	• निर्देशिकाको परिपालन गरिने र बेरूजू फस्योट	• निर्देशिकाको परिपालन गरिने र बेरूजू फस्योट	• निर्देशिका परिमार्जन गरिने • निर्देशिका बमोजिम बेरूजू फस्योट गरिने	• बेरूजू फस्योट निर्देशिका	
७.२	क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने (Conducting Orientation/Workshop/Training for Capacity Building)									
७.२.१	वजेट तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	मन्त्रालय (योजना महाशाखा)	• आवश्यकता अनुसार सञ्चालन गर्ने गरिएको	• प्रत्येक वर्षको फाल्गुण महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	• प्रत्येक वर्षको फाल्गुण महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	• प्रत्येक वर्षको फाल्गुण महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	• प्रत्येक वर्षको फाल्गुण महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	• प्रत्येक वर्षको फाल्गुण महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	• अभिमुखीकरण कार्यक्रमको अभिलेखीकरण	
७.२.२	मन्त्रालय मातहतका निकायहरूलाई वित्तीय लेखाङ्कन सफ्टवेयर (CGAS) सञ्चालनमा सहजीकरण गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	• सहजीकरण हुन नसकेको	• आवश्यकता अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयसंग सामन्जस्यता कायम गरी सहजीकरण गरिने	• आवश्यकता अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयसंग सामन्जस्यता कायम गरी सहजीकरण गरिने	• आवश्यकता अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयसंग सामन्जस्यता कायम गरी सहजीकरण गरिने	• आवश्यकता अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयसंग सामन्जस्यता कायम गरी सहजीकरण गरिने	• आवश्यकता अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयसंग सामन्जस्यता कायम गरी सहजीकरण गरिने	• नियमित रूपमा CGAS सञ्चालन	

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
७.२.३	वित्तीय व्यवस्थापनका विविध पक्षमा क्षमता विकासका लागि प्रदेश अन्तर्गतका सबै निकायका कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखहरूको कार्यशाला गोष्ठी सञ्चालन गरिने	मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> आवश्यकता अनुसार सञ्चालन गरिने गरेको 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष कार्यशाला गोष्ठी सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष कार्यशाला गोष्ठी सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष कार्यशाला गोष्ठी सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्ष कार्यशाला गोष्ठी सञ्चालन गरिने 	<ul style="list-style-type: none"> कार्यशाला गोष्ठीमा सहभागीहरू सँख्या 		
७.२.४	बजेट विश्लेषण (Budget Analysis) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	मन्त्रालय (योजना महाशाखा)	<ul style="list-style-type: none"> भएको 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको भाद्र महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको भाद्र महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको भाद्र महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> प्रत्येक वर्षको भाद्र महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> अभिमुखीकरण कार्यक्रममा सहभागीहरू सँख्या 		
७.२.५	व्यवशायिक योजना (Business Plan) तयार गर्न क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने	मन्त्रालय (योजना महाशाखा)	<ul style="list-style-type: none"> भएको 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने 	<ul style="list-style-type: none"> अभिमुखीकरण कार्यक्रममा सहभागीहरू सँख्या 		
७.२.६	सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Asset Management System-PAMS) सञ्चालनमा मातहत निकायहरूलाई सहजीकरण गरिने	स्वास्थ्य मन्त्रालय (प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> प्रारम्भिक अवस्थामा रहेको 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार सहजीकरण गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार सहजीकरण गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार सहजीकरण गरिने 	<ul style="list-style-type: none"> आवश्यकता अनुसार सहजीकरण गरिने 	<ul style="list-style-type: none"> सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणालीको सञ्चालन 		

नं.	मुख्य उत्पादन / प्रमुख क्रियाकलापहरू	जिम्मेवारी	आधार वर्षको स्थिति	कार्यान्वयन कार्ययोजनाको समयवधि (आर्थिक वर्ष)					मूख्य सूचक	कैफियत
				२०७९।८०	२०८०।८१	२०८१।८२	२०८२।८३	२०८३।८४		
७.२.७	नेपाल लेखापरीक्षण प्रणाली (Nepal Audit Manangement System-NAMS) सञ्चालनमा मातहत निकायहरूलाई सहजीकरण गरिने	सबै खर्च केन्द्रहरू (कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख)	<ul style="list-style-type: none"> म.ले.प.को कार्यालयबाट २०७८ मंसिर १ देखि लागू भएको । 	<ul style="list-style-type: none"> नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने 	<ul style="list-style-type: none"> नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने 	<ul style="list-style-type: none"> नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने 	<ul style="list-style-type: none"> नेपाल लेखापरीक्षण प्रणाली निर्देशिका, २०७८ को निरन्तर परिपालना गरिने 	<ul style="list-style-type: none"> नेपाल लेखापरीक्षण प्रणालीमा प्रविष्ट भएको हुने 	<ul style="list-style-type: none"> म.ले.प.को नेपाल लेखापरीक्षण प्रणाली (व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७८) 	
७.२.८	वित्तीय व्यवस्थापन क्षमता विकासका लागि प्रदेश वा अन्तर प्रदेश स्वास्थ्य निकायहरूको अवलोकन भ्रमण (Idea sharing on PFM)	स्वास्थ्य मन्त्रालय (नीति, योजना, अनुगमन महाशाखा र प्रशासन महाशाखा)	<ul style="list-style-type: none"> अवलोकन भ्रमण हुने नगरेको 	<ul style="list-style-type: none"> प्रदेश अन्तर्गतका निकायमा आर्थिक प्रशासन सम्बन्धी काम गर्ने कम्तीमा ५ जना कर्मचारीहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराइने 	<ul style="list-style-type: none"> प्रदेश अन्तर्गतका निकायमा आर्थिक प्रशासन सम्बन्धी काम गर्ने कम्तीमा ५ जना कर्मचारीहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराइने 	<ul style="list-style-type: none"> प्रदेश अन्तर्गतका निकायमा आर्थिक प्रशासन सम्बन्धी काम गर्ने कम्तीमा ५ जना कर्मचारीहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराइने 	<ul style="list-style-type: none"> प्रदेश अन्तर्गतका निकायमा आर्थिक प्रशासन सम्बन्धी काम गर्ने कम्तीमा ५ जना कर्मचारीहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराइने 	<ul style="list-style-type: none"> अवलोकन भ्रमण प्रतिवेदन 		

अनुसूची १ स्वास्थ्य मन्त्रालयको संगठन तालिका



अनुसूची २ स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूको विवरण

सि.नं.	क्र.सं.	निकाय
क. सरकारी निकायहरू		
१.	स्वास्थ्य मन्त्रालय	
		१. नीति, योजना तथा जनस्वास्थ्य महाशाखा
		२. आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा
		३. नर्सिङ तथा परिवारकल्याण महाशाखा
		४. चिकित्सक सेवा तथा अनुगमन महाशाखा
		५. प्रशासन महाशाखा
प्रदेशस्तरीय कार्यालयहरू :		
२.	१.	प्रदेश स्वास्थ्य निर्देशनालय
३.	२.	स्वास्थ्य तालिम केन्द्र
४.	३.	प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र
५.	४.	प्रदेश जनस्वास्थ्य प्रयोगशाला
स्वास्थ्य कार्यालयहरू		
६.	१.	स्वास्थ्य कार्यालय, नवलपरासी सुस्ता पश्चिम
७.	२.	स्वास्थ्य कार्यालय, रुपन्देही
८.	३.	स्वास्थ्य कार्यालय, कपिलबस्तु
९.	४.	स्वास्थ्य कार्यालय, पाल्पा
१०.	५.	स्वास्थ्य कार्यालय, गुल्मी
११.	६.	स्वास्थ्य कार्यालय, अर्घाखाँची
१२.	७.	स्वास्थ्य कार्यालय, रुकुम पूर्व
१३.	८.	स्वास्थ्य कार्यालय, रोल्पा
१४.	९.	स्वास्थ्य कार्यालय, प्युठान
१५.	१०.	स्वास्थ्य कार्यालय, दाङ
१६.	११.	स्वास्थ्य कार्यालय, बाँके
१७.	१२.	स्वास्थ्य कार्यालय, बर्दिया
आयुर्वेद स्वास्थ्य केन्द्रहरू		
१८.	१.	आयुर्वेद स्वास्थ्य केन्द्र, कपिलबस्तु
१९.	२.	आयुर्वेद स्वास्थ्य केन्द्र, पाल्पा
२०.	३.	आयुर्वेद स्वास्थ्य केन्द्र, गुल्मी
२१.	४.	आयुर्वेद स्वास्थ्य केन्द्र, अर्घाखाँची
२२.	५.	आयुर्वेद स्वास्थ्य केन्द्र, रोल्पा
२३.	६.	आयुर्वेद स्वास्थ्य केन्द्र, प्युठान
२४.	७.	आयुर्वेद स्वास्थ्य केन्द्र, बाँके
२५.	८.	आयुर्वेद स्वास्थ्य केन्द्र, बर्दिया
२६.	९.	आयुर्वेद स्वास्थ्य केन्द्र, नवलपरासी बर्दघाट पश्चिम
२७.	१०.	आयुर्वेद स्वास्थ्य केन्द्र, रुकुमपूर्व
ख. अस्पतालहरू:		
सरकारी अस्पतालहरू:		

२८.	१.	लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही
२९.	२.	राप्ती प्रादेशिक अस्पताल, दाङ
३०.	३.	पृथ्वीचन्द्र अस्पताल, नवलपरासी पश्चिम
३१.	४.	भीम अस्पताल, भैरहवा, रूपन्देही
३२.	५.	कपिलवस्तु अस्पताल
३३.	६.	पाल्पा अस्पताल
३४.	७.	रामपुर अस्पताल, पाल्पा
३५.	८.	गुल्मी अस्पताल
३६.	९.	अर्घाखाँची अस्पताल
३७.	१०.	जिल्ला अस्पताल, रुकुम पूर्व
३८.	११.	रोल्पा अस्पताल
३९.	१२.	प्युठान अस्पताल
४०.	१३.	बर्दिया अस्पताल
४१.	१४.	लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, रूपन्देही
४२.	१५.	राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङ
४३.	१६.	प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ

अनुसूची ३ वित्तीय व्यवस्थापन सुधार योजना मस्यौदा तर्जुमा अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरू

१.	डा. श्री विकास देवकोटा, सचिव, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२.	श्री राजेन्द्र प्रसाद पन्थी, प्रमुख, नीति योजना तथा जनस्वास्थ्य महाशाखा, लुम्बिनी प्रदेश
३.	डा. श्री पुष्प राज पौडेल, प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, लुम्बिनी प्रदेश
४.	श्री नेहा थापा, वरिष्ठ नर्सिङ अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
५.	श्री कृष्ण प्रसाद पराजुली, शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
६.	श्री सुरेन्द्र पौडेल, लेखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
७.	श्री शिवहरि मरासैनी, अधिकृत छैठौं, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
८.	श्री नरेश कठायत, फार्मसी अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
९.	श्री गोविन्द प्रसाद चौधरी, कम्प्यूटर अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
१०.	श्री सुरज पाण्डे, कम्प्यूटर अपरेटर, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
११.	श्री लक्ष्मी पौडेल, पांचौं तह, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
१२.	श्री विनोद कुमार गिरी, प्रमुख (निर्देशक), प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
१३.	श्री राम प्रसाद ज्ञवाली, लेखा प्रमुख (सातौं), प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
१४.	श्री सरिता पाण्डे, लेखा अधिकृत (छैठौं), प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
१५.	श्री राम प्रसाद भट्टराई, अधिकृत, प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
१६.	श्री दिनेश कुमार चापागाई, प्रमुख (निर्देशक), प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
१७.	श्री रोशन तिमिल्सिना, फार्मसी सुपरीवेक्षक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
१८.	श्री नेत्र लाल अर्याल, नि. निर्देशक, स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश
१९.	श्री शैलेन्द्र कुमार पाण्डे, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश
२०.	श्री माधव पोखरेल, वरिष्ठ अधिकृत, स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश
२१.	श्री सुरेन्द्र पाण्डे, लेखा प्रमुख, स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश
२२.	श्री रोशनलाल चौधरी प्रमुख (निर्देशक), प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
२३.	श्री सम्झना गौतम, अधिकृत, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
२४.	श्री प्रदिप लम्साल, लेखापाल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
२५.	श्री नविन श्रेष्ठ, लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश
२६.	श्री शकुन्तला अर्याल, अधिकृत प्रतिनिधि, प्रदेश योजना आयोग, लुम्बिनी प्रदेश
२७.	श्री गंगा अर्याल, अधिकृत प्रतिनिधि, अर्थ तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश
२८.	डा. देवेन्द्र प्रसाद ज्ञवाली, लिडरसिप एण्ड गभनेन्स टिम लिडर, एन.एच.एस.एस.पी.
२९.	श्री रामकाजी भौमि, खरिद विशेषज्ञ, एन.एच.एस.एस.पी.
३०.	श्री भानु भक्त निरौला, पि.एफ.एम. सल्लाहाकार, एन.एच.एस.एस.पी.
३१.	श्री अनिल भट्टराई, एल. एण्ड जि. प्रदेश कोर्डिनेटर, एन.एच.एस.एस.पी. लुम्बिनी प्रदेश
३२.	श्री अम्बिका पौडेल, पि.एफ.एम. अधिकृत, एन.एच.एस.एस.पी. लुम्बिनी प्रदेश
३३.	श्री भोगेन्द्र राज डोटेल, सल्लाहाकार, एन.एच.एस.एस.पी.
३४.	श्री मोहन बहादुर थापा, सल्लाहाकार, एन.एच.एस.एस.पी.

- श्री राजेन्द्र प्रसाद पन्थीले नीति योजना तथा जनस्वास्थ्य महाशाखा, नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रतिनिधित्व गर्नु भएको थियो ।

(अन्तरक्रियात्मक कार्यक्रम संचालन मिति २०७८ पुस १६ गते)

अनुसूची ४ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरू

१.	डा. श्री विकास देवकोटा, सचिव, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२.	श्री विनोद कुमार गिरी, प्रमुख, निर्देशक, प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
३.	श्री दिनेश कुमार चापागाई, निर्देशक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
४.	श्री रोशनलाल चौधरी, निर्देशक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
५.	श्री राजेन्द्र प्रसाद पन्थी, प्रमुख, नीति योजना तथा जनस्वास्थ्य महाशाखा, लुम्बिनी प्रदेश
६.	डा. श्री पुष्प राज पौडेल, प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, लुम्बिनी प्रदेश
७.	श्री सावित्रा पाण्डे, लेखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
८.	श्री सुनिता ज्ञवाली, सामुदायिक नर्सिङ अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
९.	श्री नोद नारायण चौधरी, नि. निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश
१०.	श्री नविन श्रेष्ठ, लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश
११.	श्री प्रेम प्रसाद पन्थी, कानून अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
१२.	श्री कृष्ण प्रसाद पराजुली, शाखा अधिकृत, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
१३.	श्री हरि प्रसाद आचार्य, कोल्डचेन अधिकृत, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
१४.	श्री रोशन तिमिल्सिना, फार्मसी सुपरीवेक्षक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश
१५.	श्री राम प्रसाद ज्ञवाली, लेखा अधिकृत, प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
१६.	श्री शकुन्तला अर्याल, अधिकृत प्रतिनिधि, प्रदेश योजना आयोग, लुम्बिनी प्रदेश
१७.	श्री प्रदिप लम्साल, लेखापाल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
१८.	श्री सम्झना गौतम, अधिकृत (छैठौं), प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
१९.	श्री सावित्रा ज्ञवाली, शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२०.	श्री लक्ष्मी अर्याल पौडेल, अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२१.	श्री नितु ढुंगाना, अफिस सहायक, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२२.	डा. देवेन्द्र प्रसाद ज्ञवाली, लिडरसिप एण्ड गर्भनिन्स टिम लिडर, एन.एच.एस.एस.पी.
२३.	श्री हेमा भाट, योजना सल्लाहाकार, एन.एच.एस.एस.पी.
२४.	श्री भानु भक्त निरौला, पि.एफ.एम. सल्लाहाकार, एन.एच.एस.एस.पी.
२५.	श्री भोगेन्द्र राज डोटेल, खरिद परामर्शदाता, एन.एच.एस.एस.पी.
२६.	श्री अनिल भट्टराई, एल. एण्ड जि. प्रदेश कोर्डिनेटर, एन.एच.एस.एस.पी. लुम्बिनी प्रदेश
२७.	श्री अम्बिका पौडेल, पि.एफ.एम. अधिकृत, एन.एच.एस.एस.पी. लुम्बिनी प्रदेश
२८.	श्री याम कुमार चौधरी, आर्थिक तथा प्रशासन अधिकृत, एन.एच.एस.एस.पी., लुम्बिनी प्रदेश

(अन्तर क्रियात्मक कार्यक्रम संचालन मिति २०७९।०३।२२ गते)

अनुसूची ५ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर सुझाव समूह विभाजन

(शेसनको सहजीकरण, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, प्रमुख डा. श्री पुष्प राज पौडेलले गर्नुभएको थियो।)

समूह १ भाग १ परिचय खण्डमा सुझाव प्रस्तुत गर्नेहरू

१. श्री राजेन्द्र प्रसाद पन्थी, उप सचिव, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
२. श्री प्रेम प्रसाद पन्थी, कानून अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
३. श्री सावित्रा ज्ञवाली भट्टराई शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
४. श्री साश्वित्री पाण्डे, लेखा अधिकृत, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
५. श्री सकुन्तला अर्याल, अधिकृत, प्रदेश योजना आयोग
६. श्री लक्ष्मी अर्याल पौडेल, पाचौं तह, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

समूह २ भाग २ वित्तीय व्यवस्थापन सुधारको १. २. ३ मा सुझाव प्रस्तुत गर्नेहरू

१. श्री नविन श्रेष्ठ, लेखा नियन्त्रक प्रदेश लेखा नियन्त्रक कार्यालय, बुटवल, रूपन्देही
२. श्री हरि प्रसाद आचार्य, को.चे.नि. प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल, रूपन्देही

समूह ३ भाग २ वित्तीय व्यवस्थापन सुधारको ५. ६. ७ मा सुझाव प्रस्तुत गर्नेहरू

१. श्री प्रदिप लम्साल, लेखापाल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश
२. श्री सम्झना गौतम, अधिकृत (छैठौं), प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश

(अन्तर क्रियात्मक कार्यक्रम संचालन मिति २०७९।०३।२२ गते)

अनुसूची ६ वित्तीय व्यवस्थापन सुधार योजनाको मस्यौदा उपर अन्तरक्रियात्मक कार्यक्रम झलकहरू
(मिति २०७९।०३।२२)

	
<p>अन्तरक्रियात्मक कार्यक्रमको व्यानर</p>	<p>FMIP र PIP को प्रस्तुतीकरण</p>
	
<p>अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरू</p>	<p>अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरू</p>
	
<p>कार्यक्रम समापनपछि सहभागीहरू सचिवज्यूसंग सामूहिक फोटो खिचाउँदै</p>	<p>श्रीमान् सचिव डा. विकास देवकोटाबाट सम्बोधन</p>

ग्रन्थसूची

१.	नेपालको संविधान,
२.	आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ (संघीय कानून)
३.	लेखापरीक्षण ऐन, २०७५ (संघीय कानून)
४.	भ्रमण खर्च नियमावली, २०६४ (संघीय कानून)
५.	पन्ध्रौ योजना (२०७६।७७ — २०८०।८१) । राष्ट्रिय योजना आयोग, २०७६
६.	संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजनाको बर्गीकरण सम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय योजना आयोग,
७.	लुम्बिनी प्रदेश स्वास्थ्य नीति, २०७७
८.	प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७८
९.	प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७९ (लुम्बिनी प्रदेश)
१०.	प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लुम्बिनी प्रदेश
११.	प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ (लुम्बिनी प्रदेश)
११.	प्रदेश सुशासन ऐन, २०७६ तथा नियमावली, २०७७ (लुम्बिनी प्रदेश)
१२.	प्रदेश संचित कोष संचालन कार्यविधि, २०७४ (लुम्बिनी प्रदेश)
१३.	सार्वजनिक खर्च व्यावस्थापन निर्देशिका, २०७९ (लुम्बिनी प्रदेश)
१४.	महालेखापरीक्षकको कार्यालय, महालेखापरीक्षकको वार्षिक प्रतिवेदनहरू, २०७५, २०७७ र २०७८ ।
१५.	सावर्जनिक खर्च तथा वित्तीय उत्तरदायित्व (Public Expenditure and Financial Accountability (PEFA) Assessment, May, 2015, को प्रतिवेदन, सावर्जनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय, अर्थ मन्त्रालय, २०७२
१६.	बजेट तर्जुमा दिग्दर्शन, २०७३, अर्थ मन्त्रालय
१७.	स्वास्थ्य नीति, २०७६ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१८.	सार्वजनिक वित्तीय व्यवस्थापन रणनीतिक खाका, २०७७ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
१९.	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
२०.	आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०७५ र २०७६ महालेखा नियन्त्रक कार्यालय
२१.	आन्तरिक लेखापरीक्षण कार्यविधि निर्देशिका, २०७३, महालेखा नियन्त्रक कार्यालय,
२२.	नेपाल सरकारको लेखा निर्देशिका, २०७३ महालेखा नियन्त्रक कार्यालय,
२३.	एकीकृत आर्थिक संकेत तथा बर्गीकरण र व्याख्या, २०७४ । महालेखा नियन्त्रक कार्यालय,
२४.	बेरूजू फस्यौट अनुगमन समितिको वार्षिक प्रतिवेदन, २०७८



Supported by:



Disclaimer:- This material has been funded by UKaid from the UK Government; however the views expressed do not necessarily reflect the UK government's official policies.